

(सूचनाको हकसम्बन्धी ऐन, २०६४को दफा ५(३) तथा सूचनाको हकसम्बन्धी  
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण)

दोस्रो त्रैमासिक

(स्वतः प्रकाशन)



प्रमाणित

२०८०/१०/१५

प्रमुख प्रशासकीय अधिकृत



## स्वत प्रकाशन(Proactive Disclosure)

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिको विवरण ३/३ महिनामा प्रकाशित गर्नुपर्ने कानुनी ब्यवस्था छ। यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शिर्षक तोकिएका छन्। सूचनाको हक सम्बन्धी कानुनको मूल ध्येय नै नागरिकले सूचना माग नगरेपनि आफ्नो निकायको पारदर्शिता, जवाफदेहिता र विश्वसनीयताको लागि नियमित रूपमा विवरण प्रकाशित गर्ने क्रममा सुनिलस्मृति गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, सुलिचौरले चा.लु आ.व २०८०।०८१ को दोस्रो त्रैमासिक(कार्तिक, मंसिर, पौष) सम्म सम्पादित कामको मुख्य मुख्य विवरण प्रस्तुत गरीएको छ।  
सुनिलस्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।



## विषयसूची

१. गाउँपालिकाको स्वरूप र प्रकृति .....	१
२. गाउँपालिकाको काम, कर्तव्य र अधिकार .....	२
क) नगर प्रहरी .....	२
ख) सहकारी संस्था .....	३
ग) एफ.एम. सञ्चालन .....	३
घ) स्थानीय कर, सेवा शुल्क तथा दस्तुर .....	३
ङ) स्थानीय सेवाको व्यवस्थापन .....	४
च) स्थानीय तथ्याङ्क र अभिलेख संकलन .....	४
छ) स्थानीयस्तरका विकास आयोजना तथा परियोजना .....	४
ज) आधारभूत र माध्यमिक शिक्षा .....	५
झ) आधारभूत स्वास्थ्य र सरसफाई .....	६
ञ) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता .....	६
ट) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाई .....	७
ठ) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन .....	७
ड) स्थानीय अभिलेख व्यवस्थापन .....	८
ढ) जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण .....	८
ण) कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी .....	८
त) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन .....	९
थ) बेरोजगारको तथ्याङ्क सङ्कलन .....	९
द) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण .....	९
ध) खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा .....	१०
न) विपद व्यवस्थापन .....	१०
न) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण .....	१०
प) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास .....	११
क) खेलकुद र पत्रपत्रिका .....	११
ख) स्वास्थ्य .....	११
ग) विद्युत, खानेपानी तथा सिंचाई जस्ता सेवाहरु .....	१२
घ) सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क .....	१२
ङ) वन, जंगल, वन्यजन्तु, चराचुरङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता .....	१२
च) सामाजिक सुरक्षा र गरिबी निवारण .....	१३

छ)	व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क.....	१४
ज)	सकुम्वासी व्यवस्थापन .....	१४
झ)	प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी .....	१४
ञ)	सवारी साधन अनुमति .....	१४
ट)	भूमि व्यवस्थापन.....	१४
ठ)	सञ्चार सेवा .....	१४
ड)	यातायात सेवा.....	१५
३.	गाउँपालिकामा रहने कर्मचारी संख्या र विवरण.....	१६
४.	शाखागत कार्यविवरण .....	२१
क)	प्रशासन शाखा.....	२१
अ)	समान्यप्रशासनतथाजनशक्तिविकासउपशाखा.....	२१
आ)	दर्ताचलानीतथानागरिकसहयोगइकाई.....	२२
इ)	नगरप्रहरीइकाई.....	२२
ई)	सार्वजनिकखरिदतथासम्पत्तिव्यवस्थापनउपशाखा .....	२२
उ)	पंजीकरणतथासामाजिकसुरक्षाउपशाखा.....	२३
ऊ)	पर्यटनप्रबर्द्धन, वातावरणतथाविपत्तव्यवस्थापनउपशाखा.....	२३
ख)	बजेट, कार्यक्रमतथायोजनाशाखा.....	२४
ग)	उद्योग, सहकारीतथाराजस्वप्रशासनशाखा .....	२५
घ)	आर्थिकप्रशासनशाखा: .....	२६
ङ)	पूर्वाधारविकासशाखा .....	२७
अ)	सार्वजनिकनिर्माणतथावैकल्पिकऊर्जाशाखा .....	२७
आ)	खानेपानीव्यवस्थापनउपशाखा .....	२८
च)	नक्सापासतथाभवननियमनशाखा.....	२८
छ)	शिक्षा, युवातथाखेलकुदविकासशाखा .....	२९
ज)	स्वास्थ्यशाखा .....	३०
झ)	लैंगिकसमानतातथासामाजिकसमावेशीकरणशाखा.....	३१
अ)	कानून, न्यायतथाफैसलाकार्यान्वयनउपशाखा .....	३१
आ)	लैंगिकसमानतातथाबालअधिकारप्रबर्द्धनउपशाखा .....	३१
ज)	सूचनातथाप्रविधिशाखा.....	३२
ट)	कृषिविकासशाखा.....	३३
ठ)	पशुपंक्षीविकासशाखा.....	३३
ड)	आन्तरिकलेखापरीक्षणशाखा .....	३४
५.	सेवाप्रदानगर्नेनिकायकोशाखा र जिम्मेवार अधिकारी, सम्बन्धितशाखाप्रमुख .....	३५
६.	सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुखको विवरण.....	५०

७. गाउँपालिकाअध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको नाम र सम्पर्क नम्बर.....	५२
८. सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि.....	५४
९. निवेदन उजुरी उपर निर्णय गर्ने प्रकृया र अधिकारी.....	५४
१०. निर्णय उपर उजुरी सुन्ने अधिकारी.....	५४
११. सम्पादन गरेका कामको विवरण.....	५४
क) योजना शाखा.....	५४
ख) पूर्वाधार शाखा.....	५४
ग) न्यायीक समिति.....	५५
घ) नक्सामास शाखा.....	५५
ङ) राजस्व शाखा.....	५५
च) रोजगार सेवा केन्द्र.....	५५
छ) आलेप शाखा.....	५६
ज) पशुसेवा शाखा.....	५६
झ) वातावरण तथा विपद् व्यवस्थापन शाखा.....	५६
ञ) गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम.....	५६
ट) स्वास्थ्य शाखा.....	५६
ठ) पञ्जीकरण शाखा.....	५८
ड) कृषि शाखा.....	६२
ढ) महिला बालबालिका शाखा.....	६२
१२. सूचना अधिकारी र प्रमुखको नाम र पद.....	६३
१३. ऐन, नियम, विनियम र निर्देशिकाको सूची.....	६४
१४. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण.....	६८
१५. तोकिए बमोजिमका अन्य विवरण.....	६९
१६. अघिल्लो आ.वमा सञ्चालित कार्यक्रमहरू.....	६९
१७. सार्वजनिक निकायको वेबसाइट.....	६९
१८. सूचना परियोजनामा प्राप्त भएको सहायता, ऋण अनुदान एवम् सम्झौता सम्बन्धी विवरण.....	६९
१९. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन.....	६९
२०. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली.....	६९
२१. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विवरण.....	६९
२२. सार्वजनिक निकायहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण.....	६९

## १. गाउँपालिकाको स्वरूप र प्रकृति

नेपालको संविधान २०७२ लागू भए सँगै स्थानीय तहहरू निर्माण गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन २२ गतेको निर्णय तथा फागुन २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार रोल्पा जिल्लाका १० स्थानीय तहमध्ये एक पर्दछ। वि.स २०७३ सालमा सुवर्णावती गाउँपालिकाको नाममा स्थापना भएको यस गाउँपालिका स्थानीय सरकारको निर्माण पश्चात तत्कालीन सुवर्णावती गाउँपालिकाको दोस्रो गाउँसभाले यसै गाउँपालिकाका वडा नं ५ गजुलका शहिद किम बहादुर थापा(सुनिल)को सम्झना एवं सम्मानमा सुनिलस्मृति गाउँपालिका नामाकरण गरेको थियो। पूर्वी रोल्पाको प्रवेशद्वारको रूपमा रहेको यस गाउँपालिका साविकको घोडागाउँ, खुङ्ग्री, मिझिङ, गजुल, तेवाङ, अरेश र फगाम गा.वि.सको १ नम्बर वडा मिलेर बनेको छ। नयाँ संरचना अनुसार यस गाउँपालिकामा ८ वटा वडाहरू रहेका छन्।

सुनिलस्मृति गाउँपालिका भौगोलिक हिसाबले ८२ ३६.५४" देखि ८२ ४७ ५६.४ पूर्वी देशान्तर र २८ १० ४०.८ देखि २८ २२ ३७.२ उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ। समुन्द्री सतहबाट ६५० मिटरदेखि २९४७ मिटरको रचाइमा रहेको यस गाउँपालिका १५७.९१ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ। सुनिलस्मृति गाउँपालिकाको पूर्वमा सुनछहरी गाउँपालिका र लुङ्ग्री गाउँपालिका, पश्चिममा रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिका, उत्तरमा सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिका र दक्षिणमा प्युठान जिल्ला पर्दछ।

राष्ट्रिय जनगणना २०७८ अनुसारको तथ्याङ्क

वडा नं.	परिवार संख्या	जनसंख्या			ओषत परिवार आकार	क्षेत्रफल	जन घनत्व प्रति वर्ग कि.मी.	लिङ्ग अनुपात
		महिला	पुरुष	जम्मा				
१	८५६	१९४५	१३९८	३३४३	३.९१	१८.८४	१७७.४४	७१.८८
२	९९३	२२७९	१७०८	३९८७	४.०२	३०	१३२.९	७४.९५
३	९६६	२१४७	१९०४	४०५१	४.१९	१४.९९	२७०.२४	८८.६८
४	१०८५	२२९७	२०२६	४३२३	३.९८	१७.३७	२४८.८७	८८.२०
५	६८२	१६९९	१६०७	३३०६	४.८५	२३.३७	१४१.४६	९४.५९
६	७२७	१५७७	११५७	२७३४	३.७६	१८.५७	१४७.२२	७३.३७
७	८०३	२१८०	२१३७	४३१७	५.३८	१८.३६	२३५.१३	९८.०३
८	८९७	२३९८	२१८८	४५८६	५.०८	१५.०३	३०३.१२	८९.९९
जम्मा	७००९	१६५२२	१४०९५	३०६१७	४.३७	१५६.५२	१९६	८५.३१

## २. गाउँपालिकाको काम, कर्तव्य र अधिकार

नेपालको संविधान, २०७२ को अनुसूचि ८ मा स्थानीय तहको अधिकार निम्नानुसार व्यवस्था भएको छ।

- १ नगर प्रहरी
- २ सहकारी संस्था
- ३ एफ.एम सञ्चालन
- ४ स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवस्था कर, भूमिकर ( मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
- ५ स्थानीय सेवाको व्यवस्थापन
- ६ स्थानीय तथ्यांक र अभिलेख संकलन
- ७ स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
- ८ आधारभूत र माध्यमिक शिक्षा
- ९ आधारभूत स्वास्थ्य र सरसफाइ
- १० स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
- ११ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
- १२ गाउँ सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र अद्यस्थिताको व्यवस्थापन
- १३ स्थानीय अभिलेख व्यवस्थापन
- १४ घर जग्गा धनी पुर्जा वितरण
- १५ कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
- १६ ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति र अशक्ताहरूको व्यवस्थापन
- १७ बेरोजगारको तथ्यांक संकलन
- १८ कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण, खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
- १९ विपद व्यवस्थापन
- २० जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- २१ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ मा गाउँपालिकाको काम कर्तव्य र अधिकार देहाय वमोजिम उल्लेख छः

- १) गाउँपालिकाको एकल अधिकार संविधानको अनुसी (८) मा उल्लेख भए वमोजिम हुने छन् ।
- २) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ ।

### १ नगर प्रहरी

- १) नगर प्रहरीको गठन सञ्चालन व्यवस्थापन, अनुगमन तथा प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन
- २) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको लागि परिचालन गर्न सक्ने
  - नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन
  - गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण

- स्थानीय स्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
- स्थानीय बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन
- गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन
- न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन
- सार्वजनिक ऐलानी र पर्ति जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पुर्वाधारको संरक्षण र सुरक्षा,
- विपद व्यवस्थापन सम्बन्धी खोजी
- अनधिकृत विज्ञापन सम्बन्धी खोजी उद्धार राहत तथा पुनर्स्थापना
- छाडा पशु चौपायाको नियन्त्रण
- अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण
- कार्यापालिकाले तोकेको अन्य कार्य ।

## २ सहकारी संस्था

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- सम्बन्धित गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र संचालन हुने सहकारी संस्थाको दर्ता अनुमति खारेजी र विघटन,
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- सहकारी सम्बन्धी राष्ट्रिय केन्द्रीय विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।

## ३ एफ.एम. सञ्चालन

- एक सय वाट सम्मको एफ.एम रेडियो सञ्चालन अनुमति नविकरण, नियमन र खारेजी,
- प्रदेश कानूनको अधीनमा रहि एफ.एम सञ्चालन सम्बन्धी अन्य कार्य ।

## ४ स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- संघीय तथा प्रदेश कानूनको अधिनमा रहि सम्पत्ति कर, बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भुमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून मापदण्ड, कार्यान्वयन र नियमन,
- स्थानीय पुर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्कलन र व्यवस्थापन,
- ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, वन्जीजम्प, जिप पल्यार, ज्याफटिङ, मोटरबोट, केबुलकार सेवालगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नविन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- जडीवुटी कवाडी र जिवजन्तु कर निर्धारण तथा संकलन,
- स्थानीय राजश्वको आधार विस्तार तथा पुनर्निर्माण

- ढुङ्गा गिट्टी, बालुवा, माटो, काठ, दाउरा, जराजुरी, स्लेट, खरिढुङ्गा आदी प्राकृतिक एवं खानीजन्य वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर संकलन,
- सिफारिस, दर्ता, अनुमती, नविकरण आदीको शुल्क, दस्तुर निर्धारण र संकलन,
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजस्व सुचना तथा तथ्याङ्कको आदान प्रदान,
- संघीय प्रदेश कानूनको अधिनमा रहि स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति कानून मापदण्ड र नियमन,
- स्थानीय पुर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति कानून मापदण्ड र नियमन,
- मालपोत संकलन,
- कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य।

#### ५ स्थानीय सेवाको व्यवस्थापन

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा, शर्त, योजना कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्भेक्षण गरि संगठन संरचना तथा दरवन्दी निर्धारण,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

#### ६ स्थानीय तथ्याङ्क र अभिलेख संकलन

- स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन,
- आधारभूत तथ्याङ्क संकलन र व्यवस्थापन,
- जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद बसाई सराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पन्जीकरण व्यवस्थापन,
- सूचना तथा संचार प्राविधियुक्त आधारभूत तथ्याङ्कको संकलन र व्यवस्थापन,
- स्थानीय तथ्याङ्क र अभिलेख संकलन सम्बन्धी अन्य कार्य ।

#### ७ स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- आर्थिक सामाजिक सांस्कृतिक, वातावरणीय, पूर्वाधार र पुर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन,
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन,
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा पहिचान

- संघीय तथा प्रदेश कानूनको अधिनमा रहि शहरी विकास, वस्ती विकास र भवन सम्बन्धी नीति कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा आयोजना पहिचान अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड वमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार र व्यवस्थापन
- संघीय र प्रदेश स्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- सुरक्षित वस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्यांकन ।
- सार्वजनिक निर्माण कार्यका लागि प्रचलित कानून वमोजिमको "घ" वर्गकङ्को इजाजतपत्रको जारी नविकरण अनुगमन र नियमन
- नवीन पर्यटकीय वा कार्यहरु सम्बन्धी आयोजनाहरुको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन र नियमन
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

#### द आधारभूत र माध्यमिक शिक्षा

- प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई, सामुदायिक सिकाई र विशेष शिक्षा सम्बन्धी नीति, कानून मापदण्ड योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, व्यवस्थापन, मूल्यांकन र नियमन,
- मातृभाषा शिक्षा दिने विद्यालयकङ्को अनुमति, अनुगमन तथा नियमन,
- गाभिएका वा बन्द गरिएको विद्यालयहरुको सम्पत्ति व्यवस्थापन,
- गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन
- विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन
- विद्यालयको नामाकरण,
- सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन
- विद्यालयको गुणस्तरीय अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण
- सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरवन्दी मिलान
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, सामायोजना तथा नियमन,
- सामुदायिक विद्यालयको शैक्षिक पुर्वाधार निर्माण, मर्मत सम्भार सञ्चालन र व्यवस्थापन
- आधारभूत तहको परिक्षा सञ्चालन, अनुगमन र व्यवस्थापन
- विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन
- निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- ट्यूसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने अध्ययन सेवाका अनुमति र नियमन,
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण पवर्तन र स्वीकरण

- स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बनोट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- शिक्षण सिकाई शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास
- अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

#### ९ आधारभूत स्वास्थ्य र सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन
- आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गणस्तर र वायु तथा ध्वनिको प्रदुषण नियन्त्रण र नियमन
- सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्य जन्य फोहोर मैलाको व्यवस्थापन
- स्वास्थ्य जन्य फोहोरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सोको शुल्क निर्धारण र नियमन
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन
- औषधी पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन
- सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्काशित फोहोरमैला व्यवस्थापनमा निजी र गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी
- परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- महिला तथा बालबालिकाको कुपोषण न्युनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन।

#### १० स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- बजार तथा हाट बजार व्यवस्थापन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण
- स्थानीय वस्तु र सेवा व्यापारको मुल्य तथा गुणस्तरको अनुगमन र नियमन
- स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन
- स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- स्थानीय बौदिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन

- उपभोक्ता सचेतना अभिवृद्धि लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण
- वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन
- स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण
- स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोक्ता वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानीकारक पदार्थहरूको हानीकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन
- स्थानीयस्तरमा सरसफाई तथा फोहोरमैला व्यवस्थापन
- स्थानीयस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण तथा प्रवर्द्धन
- स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण व्यवस्थापन
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य ।

#### ११ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई

- स्थानीय, ग्रामीण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन
- स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुङ्गे पुल, पुलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत सम्भार र नियमन
- स्थानीय स्तरका सिँचाई प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन नियमन
- यातायात सुरक्षाको व्यवस्थापन र नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।

#### १२ गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि
- स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
- सभाका समितिहरूको गठन र सञ्चालन
- स्थानीय तहवीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन
- कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक आवश्यक निर्देशन
- विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन
- गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन
- स्थानीय मेलमिलाप र मध्यस्थता
- गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

### १३ स्थानीय अभिलेख व्यवस्थापन

- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन
- जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कुल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैङ्गिक सशक्तिकरण सुचकाङ्क, राजस्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पाश्च चित्र तथा स्रोत नक्साको अद्यावधिक अभिलेखन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- सार्वजनिक सम्पत्ति: सामुदायिक सम्पत्ति भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख
- आफ्नो क्षेत्रभित्र सम्पन्न भएका वस्तु तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन
- स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

### १४ जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण

- स्थानीय जग्गाको नाप नक्सा, किताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य ।

### १५ कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पुर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- कृषि तथा पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा माहामारी रोगको नियन्त्रण,
- पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- पशुनस्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- उच्च मुल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- पशु आहारको गुणस्तर विगमन

- स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- पशु वाधशाला र शीत भण्डारण व्यवस्थापन र नियमन,
- पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

#### १६ जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- संघ र प्रदेश कानूनको अधिनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन
- जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- संघ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्रको सञ्चालन र व्यवस्थापन
- सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुर्नस्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन
- जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

#### १७ बेरोजगारको तथ्याङ्क सङ्कलन

- रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी तथा स्वदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन
- सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रम शक्तिको सूचना तथा तथ्याङ्कको सङ्कलन तथा व्यवस्थापन
- रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन
- वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण
- वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप, र उद्यमशीलताको उपयोग
- बेरोजगारको तथ्याङ्क सङ्कलन सम्बन्धी अन्य कार्य ।

#### १८ कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, कार्यान्वयन, अनुगमन र नियमन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि वीउवीजन, नक्ष, मसलन्द र रसायन तथा औषधीहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समुह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन

- कृषि सम्बन्धी सूचनाको प्रचार प्रसार
- स्थानीयस्तरका श्रोत केन्द्रहरुको विकास र व्यवस्थापन
- प्राङ्गारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

#### १८.१ खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा

- स्थानीय खानेपानी, सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानुन, अनुगमन र नियमन ।
- स्थानीय तहमा वैकल्पिक उर्जा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन
- स्थानीय तहमा वैकल्पिक उर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन
- खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक उर्जा सम्बन्धी अन्य कार्य ।

#### १९ विपद व्यवस्थापन

- विपद व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन
- स्थानीयस्तरमा विपद पुर्व तयार तथा प्रतिकार्य योजना, पुर्व सूचना प्रणाली, खोज तथा उद्धार राहत सामग्रीको पुर्व भण्डारण, वितरण र समन्वय
- स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन
- विपद जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरुको पहिचान र स्थानान्तरण
- विपद व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र श्रोत साधनको पहिचान
- विपद जोखिम न्युनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन नियमन
- विपद पश्चात स्थानीयस्तरको पुर्नस्थापना र पुनःनिर्माण
- स्थानीयस्तरको विपद सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन, अनुसन्धान
- स्थानीय आपतकालिन कार्य सञ्चालन प्रणाली
- समुदायमा आधारित विपद व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन
- विपद व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

#### २० जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- जलाधार, वन्यजन्तु खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड तथा सञ्चालन

- पानी मुहानको संरक्षण
- सामुदायिक भु-संरक्षण र सो मा आधारित आय आर्जन कार्यक्रम
- भु-संरक्षण र जलाधार व्यवस्थापन जन्य सामुदायिक अनुकुलन
- खानी तथा खनिज पदार्थसम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन
- बहुमुल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बर्द्धनमा सहयोग, ढुङ्गा, गिट्टी, बालुवा, माटो, खरिढुङ्गा तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- भौगर्भिक नक्सा प्रकाशन ।

## २१ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीय स्तरको नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, प्रवर्द्धन र विकास
- परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- प्रचलित कानून विरुद्धका कुरिती तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।

३) गाउँपालिका तथा नगरपालिकाले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ । (४) उपदफा (३) को सर्वमान्यतामा प्रतिकुल असर नपर्ने गरी देहायको विषयमा संघ तथा प्रदेश कानूनको अधिनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

### क) खेलकुद र पत्रपत्रिका

- स्थानीयस्तरका खेलकुदको संरचनाको पुर्वाधार निर्माण, सञ्चालन तथा विकास
- स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय
- खेलकुदको विकास र प्रवर्द्धन
- खेलकुद प्रतियोगिता आयोजना र सहभागिता
- खेलकुद सम्बन्धी पुर्वाधारको विकास
- स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।

### ख) स्वास्थ्य

- संघीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- जनरल अस्पताल, नर्सिङ्ग होम, ध्यान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन, अनुमति र नियमन
- स्थानीयस्तरमा औषधीजन्य वनस्पति, जडीबुटी र अन्य औषधीजन्य वस्तुको उत्पादन प्रशोधन र वितरण
- स्वास्थ्य विमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन

- स्थानीयस्तरमा औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मुल्य निर्धारण र नियमन
- स्थानीयस्तरमा औषधीको उचित प्रयोग र शुद्ध जीव निरोधक प्रतिरोध न्युनीकरण
- स्थानीयस्तरमा औषधी र स्वास्थ्य उपकरणको खरिद भण्डारण र वितरण
- स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्थानात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वास्थ्य जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोतिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ती मदिरा र लागु पदार्थ जन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमीयोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपतकालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण र योजना कार्यान्वयन
- रोग नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

ग) विद्युत, खानेपानी तथा सिँचाई जस्ता सेवाहरू

- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन
- स्थानीय साना सतह तथा भुमिगत सिचाई प्रणालीको सञ्चालन तथा मर्मत सम्भार सेवा शुल्क निर्धारण र संकलन सम्बन्धी व्यवस्थापन ।

घ) सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा कार्यान्वयन र नियमन,
- प्राकृतिक श्रोत साधन र सेवा शुल्क रोयल्टी संकलन, समन्वय र नियमन,
- खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी संकलन,
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी संकलन ।

ङ) वन, जंगल, वन्यजन्तु, चराचुरङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- वन, जंगल, वन्यजन्तु, चराचुरङ्गी जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति कानुन मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समुहको व्यवस्थापन,
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,

- स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखो वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- स्थानीयस्तरमा जडीवुटी तथा अन्य गैर काष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- वन, वीऊ, वगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र संचालन,
- स्थानीय वन्यजन्तु पर्यटन र आय आर्जन,
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन, अनुसन्धान,
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका वन, सिमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- मिचाहा प्रजातिको नियन्त्रण,
- स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- जैविक विविधताको अभिलेखाङ्कन,
- स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत आयोजना, तर्जुमा कार्यान्वयन, अनुगमन र नियमन,
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- स्थानीयस्तरमा वातारणीय जोखिम न्यूनीकरण
- स्थानीय स्तरमा प्रदुषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन र व्यवस्थापन
- स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरण मैत्री विकास अवलम्बन
- स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

#### च) सामाजिक सुरक्षा र गरिबी निवारण

- सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- लक्षित समुह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, श्रोत परिचालन र व्यवस्थापन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
- गरिव घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

छ) व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क

- व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाईसराई विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता
- व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन
- स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र सङ्ग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माण ।

ज) सकुम्वासी व्यवस्थापन

- सुकुम्वासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्वासी सम्बन्धी जीविको पार्जन र वसोवास व्यवस्थापन ।

झ) प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

- प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी संकलन तथा बाडफाँड ।

ञ) सवारी साधन अनुमति

- यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नविकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- वातावरण मैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद जोखिम, अपाङ्गता र लैङ्गिक मैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन ।
- (५) उपदफा (१) र (३) मा उल्लिखित अधिकारका अतिरिक्त गाउँपालिका तथा नगरपालिकाको अन्य काम, कर्तव्य र अधिकार देहाय वमोजिम हेनछ ।

ट) भूमि व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही स्थानीय स्तरको भुउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा योजना र कार्यान्वयन ।
- संघीय तथा प्रदेशको मापदण्डको अधिनमा रही व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा विकास व्यवस्थापन
- स्थानीयस्तर क्षेत्रको सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

ठ) सञ्चार सेवा


- संघीय तथा प्रदेश कानूनको अधिनमा रही स्थानीय क्षेत्र भित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तार बिहीन टेलिभिजन प्रसारणको अनुमति, नविकरण र नियम
- स्थानीय क्षेत्रको सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

## ड) यातायात सेवा

- स्थानीय बस, टूली बस, ट्राम जस्ता मध्यम क्षमताको मास ट्रानजिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन
- राष्ट्रिय रेल पुर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको जाल, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य ।
- संघ वा प्रदेशले संविधान तथा प्रचलित कानून वमोजिम आफ्नो अधिकार क्षेत्र भित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून वमोजिम निक्षेपण गर्न सक्नेछ ।
- गाउँपालिका वा नगरपालिकाको उपदफा (१), (३), (४) र (५) वमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसारको कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागु गर्न सक्नेछ ।
- स्थानीय तहले प्रदेश सरकारको परामर्श नेपाल सरकारको पुर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकार सँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।



# गाउँपालिकामा रहने कर्मचारी संख्या र विवरण



क्र. सं.	पद	श्रेणी/तह	सेवा/समूह	स्वीकृत दरबन्दी संख्या	पद पूर्ती संख्या	रिक्त संख्या	कैफियत
१	प्र.प्र.अ.	रा.प.तृतीय	प्रशासन/साप्र	१	१	०	
२	प्रशासन अधिकृत	अधिकृत छैठौ	प्रशासन/साप्र	३	१	२	प्रशासन शाखा, बजेट कार्यक्रम तथा योजना शाखा र उद्योग सहकारी तथा राजस्व प्रशासन शाखा
३	लेखा अधिकृत	अधिकृत छैठौ	प्रशासन/लेखा	१	१	०	
४	शिक्षा अधिकृत	अधिकृत छैठौ	शिक्षा/शिक्षा प्रशासन	१	१	०	
५	इन्जिनियर	अधिकृत छैठौ	इन्जिनियरिड/सिभिल	१	१	०	
६	कृषि विकास अधिकृत	अधिकृत छैठौ	कृषि	१	१	०	
७	पशु विकास अधिकृत	अधिकृत छैठौ	पशु विकास	१	१	०	
८	जन स्वास्थ्य अधिकृत	अधिकृत छैठौ	स्वास्थ्य	१	०	१	
९	सि.अ.हे.व.	अधिकृत छैठौ	स्वास्थ्य	१	१	०	
१०	सि.अ.न.मी.	अधिकृत छैठौ	स्वास्थ्य	१	१	०	
११	कविराज	अधिकृत छैठौ	आर्युविद	१	१	०	
१२	वैध निरिक्षक	अधिकृत छैठौ	आर्युविद	१	१	०	
१३	महिला विकास अधिकृत	अधिकृत छैठौ	विविध	१	०	१	
१४	सूचना प्रविधि अधिकृत	अधिकृत छैठौ	विविध	१	१	०	
१५	इन्जिनियर	अधिकृत छैठौ	इन्जिनियरिड/सर्भे	१	०	१	
१६	प्रशासन सहायक	सहायक स्तर पाँचौ	प्रशासन/साप्र	११	३	८	बडा कार्यालय ८, प्रशासन १, सार्वजनिक खरिद १ र पञ्जिकरण १
१७	कानून सहायक	सहायक स्तर पाँचौ	कानून	१	०	१	

क्र. सं.	पद	श्रेणी/तह	सेवा/समूह	स्वीकृत दरबन्दी संख्या	पद पूर्ती संख्या	रिक्त संख्या	कैफियत
१८	लेखा सहायक	सहायक स्तर पाँचौ	प्रशासन/लेखा	१	१	०	
१९	आ.ले.प.	सहायक स्तर पाँचौ	लेखा परीक्षण	१	१	०	
२०	प्रा.स.	सहायक स्तर पाँचौ	शिक्षा/शिक्षा प्रशासन	१	१	०	
२१	प्रा.स.	सहायक स्तर पाँचौ	कृषि	२	२	०	
२२	कम्प्युटर अपरेटर	सहायक स्तर पाँचौ	विविध	१	१	०	
२३	सव-इन्जिनियर	सहायक स्तर पाँचौ	इन्जिनियरिड /सिभिल	२	१	१	करार
२४	सर्भेक्षक वा अमिन	सहायक स्तर पाँचौ/चौथो	इन्जिनियरिड /सर्भे	१	१	०	
२५	सव-इन्जिनियर	सहायक स्तर पाँचौ	इन्जिनियरिड /सर्भे	१	०	१	
२६	सहायक चौथो	सहायक स्तर चौथो	प्रशासन/साप्र	५	६	-१	दर्ता चलानी तथा नागरिक सहायता कक्ष-२, विपद व्यवस्थापन - १, उद्योग-१ र राजस्व १
२७	ना.प्रा.स.	सहायक स्तर चौथो	कृषि	४	२	१	करार
२८	ना.प्र.स्वा.प्रा	सहायक स्तर चौथो	पशु विकास	५	४	१	१ स्थायी र ३ करार
२९	स.म.वि.नी.	सहायक स्तर चौथो	विविध	१	१	०	
३०	अ.स.ई.	सहायक स्तर चौथो	इन्जिनियरिड / सिभिल	४	३	१	
३१	खा.पा.स.टे.	सहायक स्तर चौथो	इन्जिनियरिड /सिभिल	१	१	०	
३२	स.क.अ.	सहायक स्तर चौथो	विविध	९	८	१	बडा कार्यालय ८ र सूचना प्रविधि शाखा १ गरी जम्मा ९ जनामा बडा कार्यालय ४ र गापा १ जना करारमा कार्यरत
३३	नगर प्रहरी	सहायक		१	१	०	

क्र. सं.	पद	श्रेणी/तह	सेवा/समूह	स्वीकृत दरबन्दी संख्या	पद पूर्ती संख्या	रिक्त संख्या	कैफियत
		तृतीय					
३४	नगर प्रहरी	सहायक द्वितीय		४	४	०	
३५	हलुका सवारी चालक	श्रेणीविहिन		१	१	०	करार
३६	व्याक हो लोडर चालक	श्रेणीविहिन		१	१	०	करार
३७	व्याक हो लोडर सहचालक	श्रेणीविहिन		१	१	०	करार
३८	चौकीदार	श्रेणीविहिन		२	०	२	
३९	कुचीकार	श्रेणीविहिन		२	०	२	
४०	कार्यालय सहयोगी	श्रेणीविहिन		१९	१५	४	बडा कार्यालय ८, गा.पा. ९ र आयुविद १(२ जनास्थायी र १५ करार)
कार्यक्रम तर्फ							
१	एम.आई.एस .अपरेटर	सहायक स्तर पाँचौ	विविध	१	१	०	SSSCRIP
२	एम.आई.एस .फिल्ड सहायक	सहायक स्तर चौथो	विविध	२	२	०	
३	रोजगार संयोजक	अधिकृत छैठौ	विविध	१	१	०	प्रधानमन्त्री रोजगार कार्यक्रम
४	रोजगार सहायक	सहायकस्तर पाँचौ	विविध	१	१	०	
५	प्राविधिक सहायक	सहायकस्तर पाँचौ	विविध	१	१	०	
६	उद्यम विकास सहजकर्ता	सहायकस्तर चौथो	विविध	२	२	०	उद्यमविकास कार्यक्रम
७	पोषण स्वयंमसेवक	सहायकस्तर चौथो	विविध	१	१	०	बहुक्षेत्रीय पोषण कार्यक्रम
जम्मा				९	८	१	

## शाखागत कार्यविवरण

### क) प्रशासन शाखा

- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने तथा नयाँ नियुक्ति भएका कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना कार्यान्वयन र नियमन,
- संगठन विकास, संगठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन, क्षमता विकास र वृत्ति विकास,
- वडा कार्यालयहरूसँग सम्पर्क, समन्वय र सहजिकरण,
- गाउँ कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, ऐन, नियम तथा कानूनको मस्यौदा तयारीमा शाखागत समन्वय र संयोजन,
- सार्वजनिक खरिद, तथा गाउँको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख व्यवस्थापन,
- संघ तथा प्रदेश तहमा संविधान र कानून बमोजिम सहभागिता तथा प्रतिनिधित्व
- सबै शाखासँग समन्वय गरि बार्षिक खरिद योजना तयारी,
- गाउँ प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- गाउँसभा तथा गाउँकार्यपालिकाको बैठक व्यवस्थापन र अन्य सभा समारोह सम्बन्धि कार्य,
- कर्मचारीहरूको कार्य सम्पादन मूल्यांकन व्यवस्थापन,
- आफु मातहतका शाखाहरूको कामको समन्वय, परिचालन, अनुगमन र नियन्त्रण,
- गाउँ तथा वडाको लागि नागरिक वडा पत्र तयारी तथा हरेक वर्ष अद्यावधिक,
- बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा तथा उपभोक्ता हित संरक्षण सम्बन्धी,
- पुरस्कार, उपाधी तथा विभुषण सम्बन्धी सिफारिसको अभिलेख राख्ने,
- अन्य शाखा तथा शाखामा नपरेका सबै कामहरू,

### अ) सामान्य प्रशासन तथा जनशक्ति विकास उपशाखा

- जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा,
- कर्मचारीहरूको अद्यावधिक विवरण तयारी गर्ने,
- क्षमता विकास सम्बन्धी कार्यक्रमहरूको प्रस्ताव तयारी,
- कार्यपालिका, गाउँ सभाको बैठक तथा अन्य सभा समारोह व्यवस्थापन,
- कार्यपालिका तथा गाउँ सभाका निर्णयहरू अभिलेखीकरण, प्रकाशन तथा कार्यान्वयनका लागि सम्प्रेषण,
- कार्य सम्पादन मूल्यांकनको अभिलेख व्यवस्थापन,
- कर्मचारीको व्यवस्थापन, सरुवा, वृद्धि विकास, दण्ड, पुरस्कारको लागि सिफारिस,
- कर्मचारीका दैनिक हाजिरी नियन्त्रण,
- गाउँपालिकाबाट भएको सिफारिससँग सम्बन्धित सिफारिस पत्रको अभिलेख राख्ने,
- कार्यालयको दर्ता चलानी नियन्त्रण, व्यवस्थापन,

- प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सचिवालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

आ) दर्ता चलानी तथा नागरिक सहयोग इकाई

- कार्यालयमा प्राप्त हुन आएका चिठी पत्रहरू आफ्नो कार्यालयको भए नभएको एकीन गरी बुझ्ने र पेश गर्ने
- कार्यालयमा प्राप्त पत्रहरूको दर्ता अभिलेख राख्ने
- कार्यालयबाट अन्यत्र जाने पत्रहरूको अभिलेख राख्ने
- प्राप्त पत्रहरू दर्ता गरेर सम्बन्धित शाखा तथा पदाधिकारी समक्ष पुर्याउन लगाउने,
- दर्ता किताव, चलानी किताव सुरक्षित तवरले राख्ने,
- कार्यालयमा आउने सेवाग्राहीहरूलाई उनीहरूको काममा आवश्यक सहयोग गर्ने ।

इ) नगर प्रहरी इकाई:

- नगर प्रहरी परिचालन,
- नगर प्रहरी परिचालन सम्बन्धी नीति, कानून, मापदण्ड, निर्णयहरू कार्यान्वयनमा सहयोग,
- सार्वजनिक सम्पत्तिको संरक्षण,
- गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
- हाट बजार व्यवस्थापन तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना र कार्यक्रम कार्यान्वयन,
- गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- विपद् व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन,
- इरिक्सा, रिक्सा, टेम्पु जस्ता साना सवारी साधनको अनुमति, व्यवस्थापन र नियमन,
- निर्माण नियमन,
- गुणस्तर नियन्त्रणमा सहयोग,
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

ई) सार्वजनिक खरिद तथा सम्पत्ति व्यवस्थापन उपशाखा

- गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पहिचान गरी खरिदको योजना तयार गर्ने,
- विभिन्न प्रकारका वस्तु तथा सेवा आपूर्ति गर्न इच्छुक व्यक्ति, संस्था, कम्पनी

- हरेक आर्थिक वर्षको सुरुमै अनुमान गरिएका आवश्यक सामानहरूको दररेट माग गरी स्वीकृत गराई राख्ने,
- गाउँपालिकाभित्रको सरकारी सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन लगायत स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने,
- लिलाम गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने सामानको प्रत्येक वर्षको पहिलो चौमासिकमा विवरण तयार गरी लिलाम गर्नुपर्ने लिलाम गर्ने प्रक्रिया अघि बढाउने, मर्मत गर्नुपर्ने सामानको लागत अनुमान तयार गरी मर्मतको लागि पेश गर्ने,
- कार्यालयको नाममा रहेका सम्पूर्ण सवारी साधनको अद्यावधिक विवरण तयार गरी मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने देखिएका सवारी साधनको सोही बमोजिम प्रक्रिया अगाडि बढाउने,
- खरिद गर्नुपर्ने देखिएका सामानहरू समयमा नै खरिद गरी कार्य सञ्चालनमा अभाव नहुने व्यवस्था मिलाउने,
- प्रचलित कानून बमोजिम प्रत्येक वर्ष जिन्सी निरीक्षण गराउने,
- कार्यालयका लागि आवश्यक जिन्सी सामानको व्यवस्थापन, भण्डार दाखिला, निकासी ।

उ) पंजीकरण तथा सामाजिक सुरक्षा उपशाखा

- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवम् व्यवस्थापन सम्बन्धी कार्य,
- आधुनिक प्रविधिमाफत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री) को व्यवस्थापन गर्ने,
- सबै वडाबाट हुने व्यक्तिगत घटना सम्बन्धी अभिलेखको व्यवस्थापन तथा मासिक प्रतिवेदन तयार गर्ने,
- सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन, सञ्चालन, अभिलेख व्यवस्थापन र प्रतिवेदन,
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डनिर्धारण
- सहयोगापेक्षी सडक मानव व्यवस्थापन ।

ऊ) पर्यटन प्रवर्द्धन, वातावरण तथा विपत् व्यवस्थापन उपशाखा

- भाषा, संस्कृति, साहित्य, सम्पदा र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- पुरातात्विक महत्वका प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- परम्परागत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन,
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन,
- पार्कहरूको विकास, संरक्षण र प्रवर्द्धन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,

- नदी किनार, नदी उकास, दहत्तर, वहत्तर, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रमहरू,
- हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन,
- वातावरणीय जोखिम न्यूनीकरण,
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीय स्तरका आयोजनाको कार्यान्वयन र नियमन,
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना,
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी,
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन,
- ल्याण्डफिल साईट व्यवस्थापन,
- सरसफाई तथा फोहर व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन,
- फोहरलाई स्रोतमै वर्गिकरण गरी व्यवस्थापन गर्ने उपायहरूको अवलम्बन,
- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनको मापदण्ड निर्धारण, व्यवस्थापनतथा नियमन,
- सार्वजनिक शौचालय व्यवस्थापन,

#### ख) बजेट, कार्यक्रम तथा योजना शाखा

- बजेट सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी कार्य गर्ने
- सहभागितामुलक बार्षिक विकास योजना तथा कार्यक्रमको तर्जुमा सम्बन्धी कार्य गर्ने
- गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमको तर्जुमा सम्बन्धी कार्य गर्ने
- गाउँपालिकाको वार्षिक, आवधिक, रणनीतिक, मध्यकालिन तथा दीर्घकालीन योजना तथा विभिन्न विकास गुरु योजना, मापदण्ड, नीतिको तर्जुमा सम्बन्धी काम गर्ने।
- वडा समितिमाफत सञ्चालन हुने कार्यक्रमहरूको लागि आवश्यक सहजिकरण गर्ने
- उपभोक्ता समितिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,
- निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूको परिचालन, समन्वय र सहजीकरण गर्ने
- योजना कार्यक्रम हस्तान्तरण गर्ने,
- सम्पन्न भएका सम्पूर्ण पूर्वाधार सम्बन्धी गेजेटहरूको अडिटेन गर्ने

- संघ तथा प्रदेशको जिम्मामा परेका बाहेक सबै स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, पुल, झोलुङ्गे पुल, कल्भर्ट र तटबन्धन सम्बन्धी योजनाको अभिलेख राख्ने,
- कार्य सम्पन्न पश्चात सिफारिश भई आएका योजना तथा कार्यक्रमको भुक्तानीको लागि पेश गर्ने,
- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन,
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजना तर्जुमा, अनुगमन तथा मूल्यांकन,
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, अनुगमन तथा मूल्यांकन,
- वार्षिक विकास योजना तथा योजना तथा कार्यक्रम तर्जुमा, अवस्थाको अनुगमन, मूल्यांकन र पृष्ठ पोषण,
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण,
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य,
- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा,
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण,
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन,
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन र पृष्ठ पोषण ।

ग) उद्योग, सहकारी तथा राजस्व प्रशासन शाखा

- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्धन,
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी,
- सीप विकास सम्बन्धी कार्यको प्रवर्धन,
- प्रचलित कानून बमोजिम लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी,
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी आर्थिक विकासका योजना तर्जुमा र कार्यान्वयन गर्ने,
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन,
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटनको लागि सिफारिस गर्ने,
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण गर्ने,
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि,
- स्थानीयसहकारी क्षेत्रको प्रवर्धन, विकास र परिचालन,
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन,
- रोजगारीका अवसरहरूको सिर्जना,
- असँगठित क्षेत्रका श्रमिकहरूको पञ्जिकरण,

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- स्थानीयस्तरमा सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा,
- राजस्वको दायरा विस्तार गर्ने क्षेत्रहरूको पहिचान, तथ्यांक संकलन तथा विश्लेषण गर्ने,
- सम्पूर्ण करदाताको अभिलेख व्यवस्थापन गर्ने,
- आफ्नो क्षेत्रभित्र राजस्वका दर तथा शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन,
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर असुली,
- मालपोत संकलन-सम्पत्ति कर संकलन,
- हाट बजार व्यवस्थापन,
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना,
- राजस्व परामर्श समितिलाई आवश्यक सूचना उपलब्ध गराउने र सचिवालय सम्बन्धी कार्य गर्ने,
- राजस्व संकलनलाई प्रभावकारी बनाउन प्रवर्द्धनात्मक, उपायहरूको अवलम्बन गर्ने,
- सम्बन्धित शाखा तथा निकायसँग राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान,
- बाँकी बक्यौता रकमको लगत र असुल उपर,
- करदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,
- प्राकृतिक स्रोतबाट प्राप्त हुन सक्ने सम्भावित रोयल्टी, शुल्क आदीको विश्लेषण तथा पूर्व अनुमान गरी अभिलेख व्यवस्थापन गर्ने,
- कानून बमोजिम ढुंगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनिज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन व्यवस्थापन र सो सम्बन्धी शुल्क सङ्कलन,
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना,
- बाँकी बक्यौता रकमको लगत र असुल उपर,
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन,
- गाउँ कार्यपालिका, वडा कार्यालय वा गाउँपालिकाद्वारा व्यवसायिक प्रयोजनमा लगाएका स्थान, भवनहरूको वहाल, लिज बमोजिमको राजस्व असुलीएवं दायित्व भुक्तानीको सिफारिस,
- गाउँपालिकाको भोग चलनमा रहेका तथा अन्य सार्वजनिक, ऐलानी, पर्ति जग्गाहरूको अद्यावधिक अभिलेख राख्ने,
- ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन,

घ) आर्थिक प्रशासन शाखा:

- आर्थिक (कार्यविधि) नीति, कानून र मापदण्डको कार्यान्वयन र आर्थिक प्रशासन सञ्चालन,
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन

- लेखा व्यवस्थापन, खर्च, राजस्व, धरौटी, कार्य सञ्चालन कोष तथा अन्य सरकारी कोषको सञ्चालन तथा एकीकृत विवरण तयारी,
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण,
- लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन,
- लगानी र लाभांशको व्यवस्थापन (जनसहभागिता तथा सामुदायिक लगानीको अभिलेख समेत),
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन,
- व्ययको अनुमान,
- बेरुजू फछ्छ्यौट,
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय,
- लेखा परीक्षण गराउने कार्य,
- ऋण, अनुदान तथा जमानतको अभिलेख व्यवस्थापन,
- धरौटी स्याहा तथा फिर्ता,
- संघ, प्रदेश सरकारबाट प्राप्त सर्शत बजेटको खर्च व्यवस्थापन,
- संघ, प्रदेश सरकारबाट प्राप्त रकमको व्यवस्थापन,
- विभिन्न कोषहरूको सञ्चालन तथा व्यवस्थापन,
- आर्थिक कारोबारको लेखा परीक्षण गराउने,
- वडा कार्यालयबाट हुने गरी तोकिएको आर्थिक कारोबारको आर्थिक प्रशासन, व्यवस्थापन र लेखा परीक्षण,
- शाखासँग सम्बन्धित अन्य कार्यहरू ।

#### ड) पूर्वाधार विकास शाखा

- स्थानीय सडक तथा यातायात सम्बन्धी मापदण्डको कार्यान्वयन तथा नियमन
- स्वीकृत वार्षिक पूर्वाधार सम्बन्धी योजनाहरूको कार्यान्वयन, अनुगमन तथा नियमन,
- पूर्वाधार विकास सम्बन्धित विकास योजनाको मर्मत, सम्भार,
- निर्माण व्यवसाय दर्ता, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- सिंचाई सम्बन्धी गुरुयोजनाको कार्यान्वयन,,
- नवीकरणीय उर्जा तथा वैकल्पिक उर्जा, सडक बत्ती तथा खानेपानी योजनाको मापदण्डको कार्यान्वयन र नियमन
- खानेपानी आयोजनाको सञ्चालन, व्यवस्थापन र नियमन तथा सडक बत्तीको व्यवस्थापन,
- सार्वजनिक निर्माणको गुणस्तर कायम,
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण सम्बन्धी कार्य गर्ने,
- पार्किङ्ग स्थलको निर्माण तथा सञ्चालन गर्ने,
- निर्माण व्यवसाय दर्ता, नवीकरण, खारेज गर्ने
- स्थानीय यातायात सुरक्षा व्यवस्थापन कायम गराउने,
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँचको व्यवस्था गर्ने
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन गर्ने
- निजी यातायात नियमन व्यवस्थापन गर्ने ।

अ) सार्वजनिक निर्माण तथा वैकल्पिक ऊर्जा शाखा

- स्वीकृत वार्षिक पूर्वाधार सम्बन्धी योजनाहरूको कार्यान्वयन, अनुगमन तथा नियमन,
- पूर्वाधार विकास सम्बन्धित विकास योजनाको मर्मत, सम्भार,
- नवीकरणीय उर्जा तथा वैकल्पिक उर्जा, सडक बत्ती तथा खानेपानी योजनाको मापदण्डको कार्यान्वयन र नियमन
- इस्टिमेट, ड्रइङ्ग, डिजाइन तयारी,
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण सम्बन्धी कार्य गर्ने,
- पार्किङ्ग स्थलको निर्माण तथा सञ्चालन गर्ने,
- निर्माण व्यवसाय दर्ता, नवीकरण, खारेज गर्ने
- स्थानीय यातायात सुरक्षा व्यवस्थापन कायम गराउने,
- सार्वजनिक निर्माणको गुणस्तर कायम गर्ने,
- अन्य सार्वजनिक निर्माण सम्बन्धी कार्यहरू,
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने,
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँचको व्यवस्था गर्ने
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन गर्ने
- निजी यातायात नियमन व्यवस्थापन गर्ने

आ) खानेपानी व्यवस्थापन उपशाखा

- स्वीकृत वार्षिक योजना अनुसार खानेपानी सम्बन्धी योजनाहरूको कार्यान्वयन गर्ने,
- गाउँको जिम्मा रहेका खानेपानी आयोजनाको महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन ,
- पानीको मुहानको संरक्षण
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय
- खानेपानी तथा सिँचाई सम्बन्धी खरिद योजना ।

च) नक्सापास तथा भवन नियमन शाखा

- शहरीकरण, बस्ती विकास सम्बन्धी मापदण्डको निर्धारण तथा सो सम्बन्धी योजना, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम सुरक्षितसार्वजनिक, सरकारी भवन निर्माणको अनुमतिको लागि सिफारिस, अनुगमन, नियमन,
- भू-उपयोग नीति, योजनाको कार्यान्वयन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम सुरक्षित सार्वजनिक, सरकारी भवन निर्माणको अनुमतिको लागि सिफारिस, अनुगमन, नियमन,
- भवन निर्माणको लागि नक्शा स्वीकृति तथा संशोधनको लागि सिफारिस,
- स्वीकृत नक्साको अध्यावधिक अभिलेख,

- नक्सा स्वीकृत प्रक्रियालाई व्यवस्थित र सरलीकृत गर्न अवम्लवन गर्नु पर्ने विभिन्न उपायहरूको विकल्प सहित विश्लेषण गरी सिफारिस,
- नगरपालिकाको भोग चलनमा रहेका तथा अन्य सार्वजनिक, ऐलानी, पर्ति जग्गाहरूको अद्यावधिक अभिलेख राख्ने, संरक्षणका योजना बनाउने र संरक्षण सम्बन्धी आवश्यक कार्य गर्ने,
- भवन मापदण्ड सुधार गर्न आवश्यक अध्ययन अनुसन्धान,
- वडा कार्यालयहरूको लागि उपयुक्त हुने नमुना नक्सा तयार,
- कार्यालयको तर्फबाट नक्सा तयार गर्ने गरी भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि समयमै घर नक्सा निर्माण,
- शाखासंग सम्बन्धित अन्य कार्यहरू ।

#### छ) शिक्षा, युवा तथा खेलकुद विकास शाखा

- प्रारम्भिक बाल शिक्षा, आधारभूत तह, माध्यमिक तह, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन,
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- परीक्षा सञ्चालन तथा व्यवस्थापन,
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- स्थानीय स्तरको पाठ्यक्रम निर्माण र कार्यान्वयन,
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन,
- स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- खेलकुदको विकास र प्रवर्द्धन,
- विद्यालय शिक्षक तथा कर्मचारीको अभिलेख व्यवस्थापन,
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजनको लागि सिफारिस,
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भारको आवश्यकता पहिचान गरी सिफारिस,
- विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन,
- प्रोत्साहन तथा छात्रवृत्ति पाउने विद्यार्थीको अभिलेख व्यवस्थापन,
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन,
- आधारभूत तहसम्मको शैक्षिक कार्यक्रमहरूको समन्वय र नियमन,
- सामुदायिक, संस्थागत, गुठी, सहकारी विद्यालयहरूको अनुगमन नियमन,
- विद्यालय बाहेकका स्थानीय स्तरमा सञ्चालित शैक्षिक संघ संस्थाहरूसँगको समन्वय, सहजिकरण, अनुगमन, नियमन,
- पाठ्यक्रम र पाठ्य सामग्रीको वितरण तथा कार्यान्वयन,
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार,
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन,
- स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- विद्यालयमा रहेका पुस्तकालयहरूको अभिलेख व्यवस्थापन,
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्रको विकास र नियमन,

- युवा जागरण, सशक्तिकरण र परिचालन,
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास,
- खेलकूदको लागि संरचना पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- खेलकूदको विकास र प्रवर्द्धन,
- खेलकूद प्रतियोगिता आयोजना र सहभागिता,
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय,
- शाखासँग सम्बन्धित अन्य कार्यहरू ।

#### ज) स्वास्थ्य शाखा

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन,
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन,
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- औषधि पसल सञ्चालनका दर्ता तथा अनुमतिका लागि सिफारिस,
- औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्वेलेन्स),
- प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थानात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम,
- योग, ध्यान केन्द्रको सञ्चालन,
- योग, ध्यान, प्राकृतिक चिकित्सा प्रवर्द्धन,
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- औषधि पसल सञ्चालन र नियमन,
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,

- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनरुत्थापनात्मक, प्यालिष्टिभ स्वास्थ्य सेवाको सञ्चालन र व्यवस्थापन,
- जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- स्वास्थ्य शाखागत प्रशासनिक कार्य गर्ने,

#### झ) लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन,
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना,
- बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल,
- असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापन, बाल हिंसा नियन्त्रण,
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमति र नियमन,
- ज्येष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा सम्बन्धी कार्य,
- ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य,
- कमजोर वर्ग, समुदाय, लिंग, क्षेत्र तथा अल्पसंख्यक भाषा, धर्म, सस्कृतिको सम्बन्धि नीति, कानून, मापदण्ड सम्बन्धि कार्य,
- आदिवासी, जनजाति, मुस्लिम, अल्पसंख्यकहरूको हित प्रवर्धन सम्बन्धी नीति, कानून, कार्यान्वयन, अनुगमन र नियमन,
- स्थानीय स्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण, खारेजी, परिचालन तथा अनुगमन नियमन,
- गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन,
- सामाजिक परिचालन सम्बन्धी कार्य गर्ने,
- टोल विकास संस्था परिचालन गर्ने,

#### अ) कानून, न्याय तथा फैसला कार्यान्वयन उपशाखा

- न्याय, कानून, मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य,
- मानव अधिकारको संरक्षण तथा प्रवर्धन सम्बन्धी कार्य,
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको अभिलेख व्यवस्थापन,
- न्यायिक समितिको निर्णय तथा फैसला कार्यान्वयन,
- न्यायिक प्रतिरक्षा एवं पूर्वपक्षसँग सम्बन्धित कार्यको व्यवस्थापन र सहजिकरण,

- कार्यालयको कामको सन्दर्भमा कानूनी राय तथा परामर्श सम्बन्धी कार्यहरू,

आ) लैंगिक समानता तथा बाल अधिकार प्रवर्द्धन उपशाखा

- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरण, क्षमता विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने,
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना सम्बन्धी कार्य गर्ने,
- बजेटको लैंगिक हिसाबले विश्लेषण गर्ने र लैंगिक उत्तरदायी बजेट निर्माण गर्न सहजिकरण गर्ने,
- स्थानीय स्तरमा समावेशिता र मूल प्रवाहीकरण सम्बन्धी अन्य कार्यहरू गर्ने,
- बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, निर्माण र कार्यान्वयन,
- बालबालिकाको हकहित संरक्षणसँग सम्बन्धित कार्यहरू गर्ने,
- बाल सञ्चाललाई सबलिकरण गर्ने,
- बाल न्याय प्रवर्द्धन गर्ने,
- असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापन गर्न विभिन्न संघ संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्ने,
- बाल हिंसा नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने,
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमति,
- स्थानीय स्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण, खारेजी, परिचालन तथा अनुगमन नियमन,
- गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन,
- गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्यको लागि कार्यविधि तथा मापदण्ड तयार गर्ने,
- सामाजिक परिचालन सम्बन्धी कार्य गर्ने,
- टोल विकास संस्था परिचालन गर्ने,

अ) सूचना तथा प्रविधि शाखा

- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण,
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण,
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख व्यवस्थापन,
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग,
- वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी प्रवर्द्धन,
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन,
- सूचना केन्द्रको स्थापना र सञ्चालन व्यवस्थापन,

- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन,
- सूचना तथा अभिलेख केन्द्रको सञ्चालन,
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखीकरण तथा वितरण,
- आधारभूत तथ्याङ्क संकलन र व्यवस्थापन : जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजस्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख,
- कार्यालयसँग सम्बन्धित सबै किसिमका तथ्याङ्कहरूको एकीकरण तथा वितरण,
- प्रदेश तथा संघसँग तथ्याङ्क एवं सूचना आदानप्रदान र समन्वय,
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाइल) व्यवस्थापन ।

#### ट) कृषि विकास शाखा

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तयारी तथा कार्यान्वयन,
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन,
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- कृषि सम्बन्धी वीमा र कर्जा सहजीकरण,
- शीत भण्डारणको व्यवस्थापन,
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- कृषि बीउविजन, नस्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन,
- कृषि थोक बजार केन्द्रको सञ्चालन व्यवस्थापन,
- कृषि थोक बजार केन्द्र निर्माणको सहजीकरण ।


#### ठ) पशुपंक्षी विकास शाखा

- पशुपालन, पशु स्वास्थ्य, मत्स्य विकास सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन,

- पशुपंक्षी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन,
- पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनस्त्र सुधार पद्धति विकास र व्यवस्थापन,
- पशुपंक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- पशु आहारको गुणस्तर नियमन,
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य,
- छाडा चौपाया नियन्त्रण,
- कान्जी हाउस सञ्चालन, व्यवस्थापन ।

ड) आन्तरिक लेखा परीक्षण शाखा

- आन्तरिक तथा पूर्व लेखापरीक्षण,
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन ,
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण,
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य,
- सामुदायिक विद्यालयहरुको आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणमा सहजीकरण र समन्वय,
- शाखासँग सम्बन्धित अन्य कार्यहरु ।



४. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
			दस्तुर	समय	

क. व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण

क्र.सं.	नागरिकता सिफारिस	व्यक्तिगत विवरण	आर्थिक ऐन वमोजिम	सोहीदिन वा सर्जमिनको हकमा बढीमा ३ दिन	जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
१	नागरिकता सिफारिस	जन्म दर्ताको प्रमाणपत्रको सञ्चल र प्रतिलिपि १ प्रति ।	आर्थिक ऐन वमोजिम	सोहीदिन वा सर्जमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय
२		जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।			
३		हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।			
४		निवेदकको पिता/माता/विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सञ्चलप्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजकोना.प्र.पत्रको प्रतिलिपि ।			
५		विवाहित महिलाको हकमा निजको बाबु वा माइती तर्फको एकाधरका परिवारकोना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ताप्रमाणपत्रको सञ्चल र प्रतिलिपि १/१ प्रति ।			
६		अन्य गा.पा. बाट बसाई सरीआएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सञ्चल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणित हुने कागजातहरु ।			
७		निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र र नाता प्रमाणितको सञ्चल र प्रतिलिपि १/१ प्रति ।			
८		कर्यालायले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्नेसक्ने ।			
१	नागरिकता प्रतिलिपि सिफारिस	अनुसुची बमोजिम निवेदन फाराम ।	आर्थिक ऐन वमोजिम	सोहीदिन	वडा कार्यालय
२		हराएको ना.प्र.पत्रको प्रतिलिपि ।			

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्तगर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवाप्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
३	नागरिकता सिफारिस (अंगिकृत)	३	ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझिने भएमा सक्कल प्रति ।	आर्थिक ऐन वमोजिम	सोहीदिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय
		४	हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।			
		५	नागरिताअन्यत्र जिल्लाको भएमा बसाइसराई दर्ता र विवाहितको लागि विवाह दर्ता प्रमाणपत्रप्रतिलिपि ।			
४	नामथर संशोधन/दुवै नाम व्यक्तिएकै भएको सिफारिस	१	सम्बन्धित देशको नागरिकता त्याग गरेको वा त्याग सम्बन्धि कारवाहीचलाएको प्रमाण सो को जानकारी नेपाल सरकारलाई दिएको ।	आर्थिक ऐन वमोजिम	सोहीदिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय
		२	विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र ।			
		३	बसोबास सम्बन्धि स्थलगत सर्जिमिन ।			
		१	व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।			
		२	सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि ।			
५	विवाहित, अविवाहित, जन्म मिति प्रमाणित/ सिफारिस	३	नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि ।	आर्थिक ऐन वमोजिम	सोहीदिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय
		४	बसाइसराई गरी आएको भए बसाइसराई प्रमाण पत्रको प्रतिलिपि ।			
		५	पासपोर्ट साइजकोफोटो २प्रति ।			
		६	आवश्यकता अनुसार सर्जिमिन मुचुल्का गरिने ।			
		१	व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।			
६	स्थायी/अस्थायी	२	सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि ।	आर्थिक ऐन वमोजिम	सोहीदिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय
		३	विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।			
		४	अविवाहित प्रमाणित गर्नु पर्नेको हकमा अभिभावकको नागरिकताकोप्रतिलिपि र अभिभावकको सनाखत ।			
		५	आवश्यकता अनुसार सर्जिमिन मुचुल्का ।			
१		१	व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।	आर्थिक ऐन	सोहीदिन	वडा कार्यालय

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
७	बसोवास प्रमाणित सिफारिस	२	सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि ।	बमोजिम		
		३	जग्गा धनी प्रमाण पूर्जा र घर निर्माण इजाजत पत्रको प्रतिलिपि ।			
		४	घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि ।			
		५	नागरिकता अन्यत्र जिल्लाको भएमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।			
		१	व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।			
		२	सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि ।			
		३	पासपोर्ट साइजको २ प्रति-फोटो ।			
		४	नागरिकता अन्य जिल्लाको भएमा बसाईसराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।			
		१	व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।			
८	पारिवारिक नाता प्रमाणित तथा नाता कायम प्रमाणित/सिफारिस	२	सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाताप्रमाण खुल्ने कागजातका प्रतिलिपि ।	आर्थिकऐन बमोजिम /-	सोहीदिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	गाउँपालिका/बडा कार्यालय
		३	गा.पा. बाहिरका ना.प्र. पत्र भएमा बसाईसराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।			
		४	नावालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि ।			
		५	हालसालै खिचेको पासपोर्ट साइजको २/२ फोटो प्रति ।			
		६	अन्य आवश्यकता अनुसारका कागजात ।			
		७	आवश्यकता अनुसारको सर्जिमिन गर्न सकिने ।			
		१	अनुसूची अनुसारको निवेदन फाराम ।			
		२	मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि ।			
		३	मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि,			
९	मृत्युपश्चात्को नाता प्रमाणित	१	अनुसूची अनुसारको निवेदन फाराम ।	आर्थिकऐन बमोजिम	सोहीदिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय
		२	मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि ।			
		३	मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि,			

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्तगर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवाप्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा	
				दस्तुर	समय		
१०	बसोबास सिफारिस		नावालककोहकमा जन्म दर्ता पत्रको सञ्चल र प्रतिलिपि ।				
		४	वडाको किटानी सर्जिमिन मुचुल्का ।				
		५	मृतकका नातेदारहरु(हकदारहरु)को फोटो २/२ प्रति ।				
		६	मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाईसराई दर्ताप्रमाण पत्रको सञ्चल र प्रतिलिपि ।				
		७	मृतकको नातेदारहरु (हकदारहरु) सबै उपस्थित हुनुपर्ने ।				
		१	नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।				
		२	बसाईसराई दर्ताको प्रतिलिपि ।				
		३	अन्य आवश्यकता अनुसारका कागजात संलग्न राखी निवेदकको निवेदन ।				
		४	आवश्यकता अनुसार सर्जिमिन गर्न सक्ने ।				
		१	व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।				
११	घरजरगा नामसारी (सर्जिमिन समेत)	२	मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ।				
		३	मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि ।				
		४	सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि ।				
		५	नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।				
		६	मृतकका नामको जग्गाधनी दर्ता प्रमाण पूजाको प्रतिलिपि ।				
		७	निवेदकको नागरिकता अन्यत्रको भएमा सम्बन्धित गा.पा. बाट हालसालैहकदार प्रमाणित गरिएको पत्र ।				
		८	हकदारहरुको पासपोर्ट साइजको फोटो २/२ प्रति ।				
		९	चालु आ.व.को घरजरगा कर तिरेको चुक्ता पत्र र मालपोत तिरेको रसिदकोप्रति ।				
				आर्थिकऐन बमोजिम	सोहीदिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय	
				आर्थिकऐन बमोजिम	सोहीदिन	वडा कार्यालय	

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्तगर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवाप्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
१२	पेन्सननामसारी सिफारिस	१	व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।	आर्थिकऐन बमोजिम /-	सोहीदिन वा सर्जमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय
		२	मृतक पेन्सनर र सम्बन्धित हकवालाको ना.प्र.को प्रतिलिपि ।			
		३	मृतकको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि, नाता प्रमाणितप्रमाणपत्रको प्रतिलिपि, पेन्सन सर्टिफिकेटको प्रतिलिपि ।			
		४	सर्जमिन मुचुल्का ।			
		१	प्रस्ट व्योहोरा खुलेको रितपूर्वको निवेदन ।			
१३	रुखकटानको लागि सिफारिस (प्रति बोट)	२	रुख कटान हुने स्थानको जग्गाधनीको प्रमाणपत्रको प्रतिलिपि ।	आर्थिकऐन बमोजिम	सोहीदिन वा सर्जमिनको हकमा बढीमा ३ दिन	गाउँपालिका
		३	तिरो तिरैको रसिद, सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि ।			
		४	सर्जमिन मुचुल्का ।			
		५	जिल्ला वन कार्यालयको सिफारिस ।			
		१	कार्यालयले उपलब्ध गराएको निवेदन फाराम ।			
१४	चारकिल्ला घर बाटो प्रमाणित सिफारिस	२	निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।	आर्थिकऐन बमोजिम. आर्थिकऐन बमोजिम	सोहीदिन वा सर्जमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय
		३	जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।			
		४	सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस ।			
		५	चालु आ.व. को मालपोत तिरैको रसिदको प्रतिलिपि ।			
		६	आवश्यक परेमा सर्जमिन मुचुल्का ।			
१५	छुटजग्गा दर्ता सिफारिस (प्रति रोपनी)	नोट: सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।		आर्थिकऐन बमोजिम	सोहीदिन वा सर्जमिनको हकमा बढीमा ३ दिन	वडा कार्यालय
		१	कार्यालयले उपलब्ध गराएको निवेदन फाराम ।			
		२	निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।			
		३	जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।			
		४	सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस ।			
५	आवश्यक परेमा सर्जमिन मुचुल्का ।					

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्तगर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवाप्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
१६	विद्युत/खानेपानी/टेलि फोनलाइन जडान सिफारिस	१	व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।	आर्थिकऐन बमोजिम	सोहीदिन	वडा कार्यालय
		२	घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि ।			
		३	निवेदकको ना.प्र. पत्रको प्रतिलिपि ।			
		४	घर नक्सापास इजाजत पत्रको प्रतिलिपि ।			
		५	घरजरगा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि ।			
		६	घर निर्माणको आशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि ।			
१७	घरजरगामुल्यांकन तथा आयश्रोत प्रमाणित	१	व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।	आर्थिकऐन बमोजिम	३ दिन	गाउँपालिका/वडा कार्यालय
		२	ना. प्र. प. को प्रतिलिपि ।			
		३	आयश्रोतको प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि ।			
		४	घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र गाउँपालिकालाईबहाल कर बुझाएको रसिदको प्रतिलिपि ।			
		व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा				
		१	स्थानीय निकायमा दर्ता/नविकरण प्रमाण पत्रको प्रतिलिपि ।			
		२	आन्तरीकराजश्वकार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि ।			
		३	अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।			
		४	अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि ।			
		१	गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम ।			
१८	नक्सापास	२	जरगा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि ।	आर्थिकऐन बमोजिम	७ दिनदेखि १० दिन भित्र	गाउँपालिकानक्सा पास शाखा र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत
		३	ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति ।			
		४	नापी शाखाबाट प्रमाणित किता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) ।			
		५	इन्जिनियरिंग काउन्सीलमा दर्ता भएका इन्जिनियरहरुले बनाएकोराष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२ अनुसार भवनको नक्सा ।			

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्मर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
१९	घरनिर्माण पूर्ण/आंशिक सम्पन्न प्रमाण पत्र	६	डिजाइन गर्ने इन्जिनियरको इन्जिनियरिंग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ।			
		७	नियमानुसार कर तथा मालपोत तिरेको रसिद ।			
		८	साँध सधियारको मन्जुरी ।			
		१	गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन ।			
		२	नक्सा पासको सक्कल र प्रतिलिपि ।			
		३	पूजाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति ।			
ख. दर्ता, नविकरण, स्वीकृति		४	घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिदको प्रतिलिपि ।	आर्थिक ऐन बमोजिम	एक दिन वा प्राविधिकको स्थलगत निरीक्षण पश्चात	गाउँपालिका प्राविधिक शाखा (नक्सापास उपशाखा) शाखा र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत
		५	चारै दिशा बाट खिचिएको प्रस्ट देखिने फोटो १/१ प्रति ।			
		६	सम्बन्धित प्राविधिकको स्थलगत निरीक्षणको प्रतिवेदन ।			
		१	सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र ।			
१	आधारभूत विद्यालय खोल्न स्वीकृतिको लागि तथा कक्षा अपग्रेड गर्न गाउँपालिकामा सिफारिस	२	विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णय प्रतिलिपि ।			
		३	नयाँ संचालन गर्ने विद्यालयको शिक्षा निसावली विद्यालयको विवरण भरिएको फारम ।	आर्थिक ऐन बमोजिम		गाउँपालिका शिक्षा शाखा र गाउँपालिका अध्यक्ष
		४	नजिकको समान तहका २ विद्यालय बाट सहमती पत्रको प्रतिलिपि ।			
		५	विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको करचुक्ता पत्र प्रतिलिपि ।			
		६	घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि ।			
		७	सम्बन्धित वडा कार्यालयको सिफारिस ।			
		१	सम्बन्धित व्यक्ति/संस्थाको निवेदन ।			
२	संस्थादर्ता/नवीकरण	१	सम्बन्धित व्यक्ति/संस्थाको निवेदन ।	आर्थिक ऐन	सोही दिन	गाउँपालिका प्रमुख

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्तगर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवाप्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा प्रशासकीय अधिकृत
				दस्तुर	समय	
		२	वडा कार्यालयको सिफारिस ।	बमोजिम		गाउँपालिका राजस्व शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
		३	संस्थाको विधान २ प्रति ।			
		४	संस्था अन्यत्र दर्ता भई सकेको भएप्रमाण पत्र प्रतिलिपि ।			
		५	संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपिभाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि ।			
		६	साधारण सभाको निर्णयको प्रतिलिपि ।			
		७	अधिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि ।			
		१	सम्बन्धित व्यक्तिको निवेदन पत्र ।			
		२	पासपोर्ट साइजको २ प्रति फोटो ।			
		३	नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ।			
		४	घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौतापत्रको ।			
३	व्यवसायदर्ता	५	सम्बन्धित अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्र प्रतिलिपि, भ्याट संग सम्बन्धित भए सो को प्रमाण पत्र ।	आर्थिकऐन बमोजिम	सोहीदिन	
४	उद्योगदर्ता तथा सिफारिस	१	सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन ।	आर्थिकऐन बमोजिम	२ दिनवा सर्जिमिन मुचुल्का पश्चात्	गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत
		२	उद्योगीको ना.प्र.प.को प्रतिलिपि ।			
		३	उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि ।			
		४	जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि ।			
		५	ज.ध.को ना.प्र.प.को प्रतिलिपि ।			
		६	उद्योग अन्यत्र कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुकोप्रतिलिपि, आयकर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट			

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
५	ठेक्कालाइसेन्स सिफारिस		सँग सम्बन्धित भएसो को प्रमाण पत्रको प्रतिलिपि, संधियारहरुको सहमति सहितको सर्जिमिन मुचुल्का ।			
		७	सम्बन्धित वडा कार्यालयको सर्जिमिन सहितको सिफारिस ।			
		१	अनुसूची अनुसारको निवेदन फाराम ।	आर्थिक ऐन वमोजिम	२ दिन	गाउँपालिका
		२	कार्यविधि अनुसार तोकिएको अन्य आवश्यक कागजातहरु ।			
		१	अनुसूची अनुसारको निवेदन फाराम ।			
		२	घटीमा ५ लाख रुपैयाको चालु पुंजी देखाई उद्योग विभागमा दर्ता भएकोप्रमाणपत्र ।			
		३	इजाजत पत्र कार्यविधि अनुसार तोकिएको मुख्य जनशक्ति भएको प्रमाणितकागजात ।			
		४	ट्रीपर १ थान, ट्राक्टर १ थान, मिक्सर १ थान, Thredite/Level Machine १ सेट, वाटर पम्प ३ थान, भाइब्रेटर मेशिन ३ थान मेशिन उपकरणहरुकोस्वामित्व भएको साथै विमा गरेको कागजातहरु ।	आर्थिक ऐन वमोजिम	२ दिन	गाउँपालिका
६	ठेक्काइजाजतपत्र दस्तुर "घ" वर्ग	५	मेशिन उपकरणहरु ठिक अवस्थामा भएको नेपाल मेकानिकल इन्जिनियरसएशोसियशन सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको कागजात ।			
		१	टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहितनिवेदन ।			
		२	टोल विकास संस्था, अन्य समुहको बैठक भेलाको निर्णय प्रतिलिपि ।			
		३	संस्थाको विधान २ प्रति ।			
७	टोलविकास तथा अन्य समूह	४	कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.को प्रतिलिपि ।	आर्थिक ऐन वमोजिम	१ दिन	गाउँपालिका

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवाप्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
		५	वडा कार्यालयको सिफारिस ।			
ग. पञ्जीकरण तथा सामाजिक सुरक्षा						
१	जन्मदर्ता	१	सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसूची फाराम ।	३५दिनभित्र निःशुल्क त्यस पछि रु. २००/-	सोहीदिन	वडा कार्यालय
		२	सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।			
		३	नवजात शिशुको बाबु र आमाकोना.प्र.पत्रको सक्कल र प्रतिलिपि ।			
		४	नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।			
		५	गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाइसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।			
		६	अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि ।			
२	मृत्युदर्ता	१	सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम ।	३५दिनभित्र निःशुल्क त्यस पछि रु. २००/-	सोहीदिन	वडा कार्यालय
		२	सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।			
		३	मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।			
		४	गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ।			
		५	अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि ।			
		१	पति पत्नी दुवैले संयुक्त रुपमा सहिष्णुप गरेको विवाह दर्ता अनुसूचीफाराम ।			
३	विवाहदर्ता	२	पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने ।	३५दिनभित्र निःशुल्क त्यस पछि रु. २००/-	सोहीदिन	वडा कार्यालय
		३	पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ।			
		४	पत्नीको विवाह हुनु अगावै नागरिकता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ।			

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
४	बसाईसराई दर्ता	५	पत्नीको नागरिकता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रकोसङ्गल र प्रतिलिपि ।	३५दिनभित्र निःशुल्क त्यस पछि रु. २००/-	सोहीदिन	वडा कार्यालय
		६	पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि ।			
		१	बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश (बसाईसराई गर्नुपर्ने दर्ता प्रमाणपत्र सहित) ।			
५	सम्बन्ध विच्छेद	२	सुचकको ना.प्र.प.को सङ्कल र प्रतिलिपि ।	३५दिनभित्र निःशुल्क त्यस पछि रु. २००/-	सोहीदिन	वडा कार्यालय
		३	मुलीको ना.प्र.पत्र ।			
		४	घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र सो नभएको हकमा बसाईखुल्ने प्रमाण कागज ।			
१	सामाजिक सुरक्षा सम्बन्धि	५	बसाईसराई गरी आएकाहरुको नागरिकताको प्रतिलिपि/जन्म दर्ता प्रमाणपत्र ।	३५दिनभित्र निःशुल्क त्यस पछि रु. २००/-	सोहीदिन	वडा कार्यालय
		१	अदालतको फैसलाको प्रतिलिपि ।			
		२	सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम ।			
१	सामाजिक सुरक्षा कार्यक्रम: जेष्ठ नागरिक, दलित एकल महिला, विधवा महिला, क र ख वर्गका असक्त अपांग	३	सुचकको नागरिकता प्रमाण पत्रको सङ्कल र प्रतिलिपि ।	निःशुल्क	सोहीदिन	वडा कार्यालय
		१	सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।			
		२	विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्तामृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ।			
१	सामाजिक सुरक्षा कार्यक्रम: जेष्ठ नागरिक, दलित एकल महिला, विधवा महिला, क र ख वर्गका असक्त अपांग	३	अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेकोप्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ।	निःशुल्क	सोहीदिन	वडा कार्यालय
		१	सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।			
		२	विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्तामृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ।			

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्तगर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवाप्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा	
				दस्तुर	समय		
२	र दलित बालबालिका परिचय पत्र सामाजिक सुरक्षा कार्यक्रम, परिचय पत्र नविकरण	४	दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बाबु रआमाको विवाह दर्ताको प्रमाण पत्र, नागरिकताको प्रतिलिपि ।				
		५	सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २/२ प्रति फोटो ।				
		६	बसाईसराई गरी आएकोमा बसाईसराई प्रमाण पत्रको प्रतिलिपि ।				
		नोट: स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठनागरिकको हकमा हरेक वर्षको श्रावण १ गते भित्र र अन्यको हकमा जुनसुकै बाखत आवेदनगर्नसक्ने					
		१	परिचय पत्रको प्रतिलिपि				
		२	नागरिकता प्रमाण पत्रको प्रतिलिपि				
३	भत्तारकम बुझ्न	३	अन्यत्रको नागरिकता भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि				
		४	सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति				
नोट: हरेक वर्ष श्रावण १ गते देखि मंसीर १५ गतेसम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने							
३	भत्तारकम बुझ्न	१	परिचय पत्र				
		२	नागरिकता				
घ. कर शुल्क							
१	मालपोत असुली	१	जरगाधनी प्रमाणपत्र वा प्रतिलिपी	आर्थिकऐन बमोजिम	१ दिन	गाउँपालिकाराजस्व शाखा	
		२	पछिल्लो पटक मापलोट तिरको रसिद				
२	व्यवसायकर	१	उद्योग व्यापार तथा व्यवसाय दर्ता प्रमाणपत्र	आर्थिकऐन बमोजिम	१ दिन	गाउँपालिकाराजस्व शाखा	
		२	पछिल्लो पटक कर तिरको विवरण खुल्ने कागजात				
ड. योजना सम्झौता तथा भुक्तानी							
१	आयोजना सम्झौता तथा बैंक खाता	१	रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौताफाराम	निःशुल्क	१ दिन	गाउँपालिकायोजना शाखा, प्राविधिक	



क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
		४	ज्याला मजदुरीको ।			
		५	घरपालुवा पशुपंक्षी हराएको वा पाएको ।			
		६	ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाह नगरेको ।			
		७	नाबालक छोराछोरी वा पति पत्नीलाई आमद अनुसार खान लाउन वा शिक्षादिका नदिएको ।			
		८	वार्षिक २५ लाख रुपैया सम्मको घरवहाल ।			
		९	अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख विरुवालगाएको ।			
		१०	आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानिझारेको ।			
		११	सँधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउँदा छोड्नुपर्ने जग्गा नछोडेको ।			
		१२	कुनै सार्वजनिक स्थलको उपयोग नदिएको १०७३			
		१३	अन्य कानुन बमोजिमका विषयहरु ।			
<b>ज. विविध विषयहरु</b>						
१	सूचनाको हक सम्बन्धी विवरण	१	रितपूर्वक पेश गरिएको निवेदन ।			
		२	निवेदकको नागरिकता वा नागरिक भएको परिचय खुल्ने प्रमाणपत्रकोप्रतिलिपी ।			
		<b>नोट: दश पृष्ठ भन्दा बढीको विवरण भएमा शुल्कलाने</b>				
				आर्थिक ऐन बमोजिम	१ दिन	गाउँपालिका वा वडा कार्यालय सूचना अधिकारी

क्र.सं.	सेवाको किसिम	#	सेवा प्राप्तगर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवाप्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायसम्पर्क अधिकारी वा शाखा
				दस्तुर	समय	
२	बन्द घरकोठा खोल्ने रोहवर	१	रितपूर्वक विवरण खुलेको निवेदन ।	आर्थिक ऐन बमोजिम	सोहीदिन	वडा कार्यालय
		२	बन्द घर कोठा खोल्नु पर्नाको कारण आधार स्पष्ट हुने कागजात ।			
		३	निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।			
३	वडा फरकपरेको सम्बन्धी सिफारिस	१	रितपूर्वक पेशगरिएको निवेदन ।	आर्थिक ऐन बमोजिम	सोहीदिन	वडा कार्यालय
		२	निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।			
			<b>नोट: संघीय पुनःसंरचना वा सरकारको निर्णयले फरकपरेकोमा मात्र</b>			
४	सिफारिसहरू (अंग्रेजीमा)	१	सम्बन्धित क्र.सं. मा उल्लेख गरिए बमोजिमका कागजातहरू पेशगर्नुपर्ने ।	आर्थिक ऐन बमोजिम	सोहीदिन	वडा कार्यालय
		२	अन्य सिफारिसहरू अंग्रेजीमा गर्नुपर्दा नियमानुसार कागजात ।			


**नोट:** उपरोक्त वडापत्रमा उल्लेख नभएका सेवा/शुल्कको हकमा गाउँपालिकाको आर्थिक ऐन बमोजिम हुनेछ र सेवा प्रवाह प्रकृया गाउँपालिकाको प्रचलित नियमानुसार हुनेछ । सेवा सम्बन्धी थप जानकारी सूचना अधिकारी वा सम्बन्धित पदाधिकारी/कर्मचारीबाट लिन सकिनेछ । साथै, सेवा प्रवाह सम्बन्धी विषयमा कुनै वडास्तरका कर्मचारीको हकमा वडाध्यक्ष समक्ष, गाउँ कार्यपालिकाका कर्मचारीको हकमा प्रमुख प्रशासकीय अधिकृत समक्ष र प्रमुख प्रशासकीय अधिकृतकोहकमा गाउँपालिका अध्यक्ष समक्ष गुनासो व्यक्त गर्न सकिनेछ ।

सुलिचौर, रोल्पा

६. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी,सम्बन्धित शाखा प्रमुखको विवरण

क्र.सं.	कार्यालय	कर्मचारीको नाम	पद।तह	सम्पर्क नं.
१	सुनिलस्मृतिगाउँपालिका	गोविन्द भट्टराई	प्रमुखप्रशासकीय अधिकृत । अधिकृतस्तर छैठौ	९८५७८२४७७५
२	स्वास्थ्य शाखा	मोतिम आलम	स्वास्थ्य संयोजक । अधिकृतस्तर छैठौ	९८६६९२२१६१
३	प्रशासन शाखा	रनवीर बुढा	प्रशासन अधिकृत । अधिकृतस्तर छैठौ	९८४४९५००१८
४	आर्थिक प्रशासन शाखा	मदुसुधनगैरे	लेखा अधिकृत । अधिकृतस्तर छैठौ	९८५७८२४८२०
५	मिडिड आयुर्वेद औषधालय छिर्ने	शसिरामभण्डारी	कविराज निरिक्षक । अधिकृतस्तर छैठौ	९८५७८२४८०६
६	पशुपंछी विकास शाखा	अशोक कुमारकेशरी	अधिकृत छैठौ । अधिकृतस्तर छैठौ	९८५७८२१४८८
७	पूर्वाधार विकास शाखा	अर्जुनश्रेष्ठ	इन्जिनियर । अधिकृतस्तर छैठौ	९८६५७२७०७२
८	शिक्षा, युवा तथा खेलकुद विकास शाखा	यादवके.सी.	शिक्षा अधिकृत । अधिकृतस्तर छैठौ	९८४७९६२३२८
९	सूचना प्रविधि शाखा	सुमन रिजाल	सूचनाप्रविधि अधिकृत । अधिकृतस्तर छैठौ	९८४०२५९८०८
१०	श्रम तथा रोजगार शाखा	प्रतिभा पौडेल	रोजगारसंयोजक । अधिकृतस्तर छैठौ	९८४७९६७२८१
११	कृषि विकास शाखा	शारदा गोरथोकी	कृषि अधिकृत(अधिकृतस्तर छैठौ)	९८६७००५२०३
१२	लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा	भगवती बुढा	स.म.वि.नि । सहायकस्तर चौथो	९८४३७७२९८४
१३	उद्योग, सहकारी तथा राजस्व प्रशासन शाखा	पदम प्रसादरिजाल	। सहायकस्तर पाँचौ	९८५७८२४९१०
१४	१ नं.वडा कार्यालय	ऋषिकेशके.सी.	वडा सचिव । सहायकस्तर चौथो	९८५७८२४९१२
१५	२ नं. वडा कार्यालय	पुष्करभारती	वडा सचिव । सहायकस्तर चौथो	९८५७८२४०३२
१६	३ नं.वडा कार्यालय	डोर बहादुरविष्ट	वडा सचिव । सहायकस्तर चौथो	९८४४९०१२४०
१७	४ नं. वडा कार्यालय	तिर्सनाविष्ट	वडा सचिव । सहायकस्तर चौथो	९८४३६८७५४१

क्र.सं.	कार्यालय	कर्मचारीको नाम	पद।तह	सम्पर्क नं.
			चौथो	
१९	६ नं.वडा कार्यालय	मेघ बहादुरथापा	वडा सचिव । सहायकस्तर चौथो	९८४७८५०८६३
२०	७ नं.वडा कार्यालय	सम्झना पराजुली	वडा सचिव । सहायकस्तर पाँचौ	९८६७२२१३०७
२१	८ नं.वडा कार्यालय	धर्मराजभण्डारी	वडा सचिव । सहायकस्तर पाँचौ	९८५७८२४९१९
२२	पर्यटन प्रवर्द्धन वातावरण तथा विपद व्यवस्थापन र आ.ले.प. शाखा	दुर्योधन महारा	सहायकस्तर चौथो	९८५७८२२६८९
२३	पञ्जिकारण तथा सामाजिक सुरक्षा व्यवस्थापन उपशाखा	हरि बहादुर गिरी	एम.आइ.एस.कम्प्युटरअपरेटर । सहायकस्तर पाँचौ	९८४७८६५३८२
२४	कानून, न्याय तथा फैसला कार्यान्वयन शाखा	दुर्योधन महारा	सहायककम्प्युटर अपरेटर । सहायकस्तर चौथो	९८५७८२२६८९
२५	नक्शा पास शाखा	सुस्मिता वाग्ले	अ.मि.न.। सहायकस्तर चौथो	९८६६०००३२७



६. गाउँपालिकाअध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको नाम र सम्पर्क नम्बर

क्र.सं.	नाम, थर	पद	सम्पर्क नं.	कैफियत
१	मणिरामबुढाथोकी	गाउँपालिकाअध्यक्ष	९८५७८२४८१७ ९८५७८२४०६६	
२	मिना थापा	गाउँपालिकाउपाध्यक्ष	९८५७८२४८१८	
३	पवन कुमारकवर	१ नं. वडाअध्यक्ष	९८५७८३२२६५	
४	हर्कबहादुर महारा	१ नं. वडासदस्य	९८४७९९७३०६	
५	नरेन्द्रथापा	१ नं. वडासदस्य	९८४७९८२५९३	
६	राधानेपाली	१ नं. वडासदस्य	९८४७८७८६९८	
७	तिला घर्ती	१ नं. वडासदस्य	९८०९८६३६१३	
८	नेत्रबहादुर गिरी	२ नं. वडाअध्यक्ष	९८५७८२१४७८	
९	जित बहादुरपुरी	२ नं. वडासदस्य	९८४७९५१८९५	
१०	भक्तरामपुन	२ नं. वडासदस्य	९८४७४८००३५	
११	हिमा विष्टमहारा	२ नं. वडासदस्य	९८४७८६८०३७	
१२	दिना सोनी	२ नं. वडासदस्य	९८६४७४२५४०	
१३	दुर्गाबहादुर विष्ट	३ नं. वडाअध्यक्ष	९८६९६५७५२२	
१४	रिताकुमारी थापा	३ नं. वडासदस्य	९८६९९८२९३२	
१५	धिरेन्द्रघर्तीमगर	३ नं. वडासदस्य	९८४४९२०६४३	
१६	लाल बहादुरविष्ट	३ नं. वडासदस्य	९८६६९२५०२१	
१७	सिता सुनार	३ नं. वडासदस्य	९८६५०२०५०३	
१८	ओविलालबस्नेत	४ नं. वडाअध्यक्ष	९८६६५०५१७७	
१९	पुर्णबहादुर सुनार	४ नं. वडासदस्य	९८४७९७८६४६	
२०	निर्मलापुनमगर	४ नं. वडासदस्य	९८६१७५२१९४	
२१	अमृता विक	४ नं. वडासदस्य	९८४२७९००३६	
२२	सुर्यबहादुर रोका	४ नं. वडासदस्य	९८६८६११०५५	
२३	मणि थापा	५ नं. वडाअध्यक्ष	९८६६४७७४७७	
२४	इमानसिंघर्ती	५ नं. वडासदस्य	९८४०६०६३९२	
२५	संगिता विक	५ नं. वडासदस्य	९८४०९४६७३८	
२६	चन्द्रबहादुर घर्ती	५ नं. वडासदस्य	९७४५४१३४४५	
२७	नमिता थापापुन	५ नं. वडासदस्य	९७४५९३९३४५	
२८	लोकेन्द्रबहादुर थापा	६ नं. वडाअध्यक्ष	९८४१२४८०६४	
२९	कमलाभण्डारी	६ नं. वडासदस्य	९८४१०८८८०१	
३०	सौमतीपरियार	६ नं. वडासदस्य	९८४७८१०२२२	
३१	अनिता थापा	६ नं. वडासदस्य	९८६९७४०८४९	
३२	बल बहादुरथापा	६ नं. वडासदस्य	९८६६९०६४११	
३३	रेशम शर्मा	७ नं. वडाअध्यक्ष	९८५०९४४२९६	

क्र.सं.	नाम, थर	पद	सम्पर्क नं.	कैफियत
३४	इन्द्रबहादुर रोका	७ नं. वडासदस्य	९८४१९४८१५५	
३५	पुर्णबहादुर विष्ट	७ नं. वडासदस्य	९८४४९०१२४५	
३६	शान्ति विक	७ नं. वडासदस्य	९७४१६८७१९६	
३७	जोखमतिथापा	७ नं. वडासदस्य	९८६३१४०६७२	
३८	धनराज रोका	८ नं. वडाअध्यक्ष	९८६५५५१३०८	
३९	मनसरी विक	८ नं. वडासदस्य	९८४९४३८५४२	
४०	इन्द्रारोकामगर	८ नं. वडासदस्य	९८६५००२०३१	
४१	गिर बहादुरघर्तीमगर	८ नं. वडासदस्य	९८४४९४२२९०	
४२	पदम बहादुरपुनमगर	८ नं. वडासदस्य	९८६३४०१२११	
४३	तुल्सीसुनार	कार्यपालिकासदस्य वडा नं. १	९८४७९१२२९३	
४४	नेमलालदमाइ	कार्यपालिकासदस्य वडा नं. ७	९८६६९५५७९८	



## ७. सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि

१० पेजसम्मको सूचना निशुल्क प्राप्त हुने र सो भन्दा माथि भएमा प्रति पेज रु ५/- दस्तुर लाग्ने, सूचनाको प्रकृति हेरी बढीमा १५ दिनसम्मको अवधि लाग्ने । गाउँपालिकामा परेका उजुरी निवेदन र पुनरावेदनको सम्बन्धमा कुनै दस्तुर नलाग्ने ।

## ८. निवेदन उजुरी उपर निर्णय गर्ने प्रकृया र अधिकारी

- शाखासंग सम्बन्धित नियमित कामहरु शाखा प्रमुखबाट निर्णय हुने
- विशेष निर्माण तथा कार्यालय प्रमुखबाट हुनुपर्ने भनि तोकिएको कामहरु कार्यालय प्रमुखबाट निर्णय हुने ।
- नितिगत विषयका निर्णयहरु गाउँकार्यपालिकाबाट र बजेट तथा ऐन सरहका कानून सम्बन्धी विषयहरु गाउँसभाबाट हुने
- न्यायिक विषय-न्यायिक समितिबाट ।

## ९. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- प्रमुख प्रशासकीय अधिकृत मातहतबाट भएको निर्णयको गाउँपालिका अध्यक्ष
- शाखा प्रमुखस्तरीयबाट भएका निर्णयको प्रमुख प्रशासकीय अधिकृत
- दैनिक सेवा प्रवाह तथा कर्मचारीको कार्य व्यवहार वारे गुनासो सुन्ने अधिकारी स्वास्थ्य शाखा प्रमुख श्री मोतीम आलम

## १०. सम्पादन गरेका कामको विवरण

चालु आ.व २०८०/८१ को कार्तिक, मंसिर पौष मसान्तसम्म भएको कार्य

### ❖ योजना शाखा

- जम्मा योजना संख्या-२१६
- योजनाहरुको सम्झौता-६० वटा
- खाता सञ्चालन-५५ वटा
- ढवटै वडामा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण

### ❖ पूर्वाधार शाखा

कार्यसम्पादन भएका क्रियाकलापहरु	परिमाण	इकाई
क्रमागत/ बहुवर्षीय योजनाको सुपरिवेक्षण गरेको : सुपरिवेक्षण भइरहेको योजना संख्या	८	वटा
पहिरो हटाउने कार्यको लागि सर्वे ,लागत अनुमान तयार गरेको : पहिरो हटाएको road section को संख्या	२७	वटा
ठेक्का आह्वान गरी सम्झौता गरेको योजना	२	वटा
ठेक्का आह्वान गरेको: योजना संख्या	२	वटा

अनुमान तयार गरेको		
उपभोक्ता मार्फत कार्यान्वयन हुने योजनाहरूको सर्वेक्षण गरेको : योजना संख्या	१२०	वटा

❖ न्यायिक समिति

- जम्मा उजुरी निवेदन प्राप्त-९
- उजुरी फछौट भएका निवेदन-४
- निवेदन उपर छलफल-४
- न्यायिक समितिको बैठक संख्या-२
- न्यायिक समिति जिल्ला सम्मेलन संख्या-१

❖ नक्सापास शाखा

- घरनक्सा अभिलेखिकरणका ४५ वटा निवेदन प्रकृत्यामा रहेको
- ३० वटा निवेदन दर्ता भएका
- ४ नं वडा कार्यालय भवनको प्रस्तावित वडा कार्यालय भवन लगायत विभिन्न स्थानको फिल्ड भिजिट गरी आवश्यक सूचनाहरू प्रवाह गरेको
- ६ वटा घर अभिलेख प्रमाणपत्र प्रदान गरिएको
- १ वटा घरनक्सा निवेदनको १५ दिने सूचना प्रकाशित गरिएको

❖ राजस्व शाखा

- १७वटा नयाँ ब्यवसाय दर्ता भएका
- कार्तिकदेखि पुस मसान्त सम्म रु.१८,०९,०८०.६१ राजस्व संकलन
- दोस्रो त्रैमासिकमा ८ वटा तीन पाङ्ग्रे सवारी दर्ता

❖ आलेप शाखा

आर्थिक वर्ष २०७८/७९ सम्मको म ले प प्रतिवेदन अनुसार यस कार्यालयको बेरजु रकम रु ३३१४८४४१/- रहेको छ। यस आर्थिक वर्षको अन्तिम लेखा परीक्षण सम्पन्न भएको अन्तिम प्रतिवेदन आउन बाकी रहेको छ।


❖ पशुसेवा शाखा

- ❖ उपचार गरीएको पशु संख्या १६४४ वटा
- ❖ पशु बन्ध्याकरण ३४ वटा
- ❖ कृतिम गर्भाधान ४४ वटा
- ❖ पशुखोप ८ वटा

❖ वातावरण तथा विपद् ब्यवस्थापन शाखा

- घरगोठ आगलागि तथा वाढी पहिरो आर्थिक सहयोग माग संख्या निवेदन -२
- विपद् ब्यवस्थापन समितिको बैठक संख्या १
- चा.लु आ.वमा शंकलन भएका निवेदन उपर छलफल गरी समितिबाट भुक्तानीको लागि सिफारिस

❖ स्वास्थ्य शाखा



वार्षिक स्वीकृत योजना तथा कार्यक्रमको प्रगती विवरण संघिय सरकार स्वास्थ्य कार्यक्रम

सि.नं.	विनियोजित वजेट	कार्य सम्पन्न भएको मिति	वित्तीय प्रगती प्रतिशत	भौतिक प्रगती प्रतिशत	कैफियत
२	३९४०००		१६%		
१०	३१९००		३८		
१५	३४०		९७८.००%		

१८	मातृ तथा नवशिशु कार्यक्रम संचालन	१९४५		३८८१.००%	
१९	मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती, रक्तसंचार, उत्प्रेरणा सेवा, न्यानो झोला र निशुल्क गर्भपतन कार्यक्रम	२८०५		५५४६.००%	१
२१	पालिका स्तरमा स्वास्थ्य संस्थाहरुको मासिक बैठक, स्वास्थ्य कार्यक्रमहरुको डाटा भेरिफिकेशन एवं गुणस्तर सुधार साथै अर्धवार्षिक एवं वार्षिक समिक्षा	२००		१४.००%	
	जम्मा	४२७१७	३६९१	३७	

❖ शिक्षा शाखाबाट सम्पादिन मुख्य कार्यहरु

- शिक्षकहरुहरुको प्रथम त्रैमासिक तलवभत्ता निकाशा भएको
- स्थानीय पाठ्यक्रम अध्यापन गर्ने प्राथमिक र निम्न माध्यामिक तहका शिक्षकहरुलाई ३ दिने क्षमता विकास तालिम प्रदान गरीएको
- ३ जना गाउँपालिका अनुदान शिक्षकको लागि विज्ञापन परीक्षा सञ्चालन तथा नियुक्तीका लागि सिफारिस गरीएको र बाकी ३ वटा प्रकृत्यामा रहेको
- नियुक्त भई आएका मा.वी स्थायी शिक्षकको पदस्थापना गरीएको
- स्थानीय पाठ्यक्रम सम्बन्धि सन्दर्भ सामग्री निर्माण गरी छपाईको प्रकृत्यामा रहेको
- गाउँ युवा परिषद गठन गरी बैठकमा आगामी कार्यक्रमको सम्भावनावारे छलफल भएको
- राष्ट्रपति रनिडशिल्ड प्रतियोगिता सम्पन्न भएको

❖ शाखा:- रोजगार शाखा

सि नं	योजना। कार्यक्रमको नाम	कार्य सपन्न भएको मिति	वित्तिय प्रगति प्रतिशत	भौतिक प्रगति प्रतिशत	लाभग्राही संख्या	सम्पन्न हुन नसक्नुको कारण (सम्पन्न नभएको हकमा मात्र)
१	प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनामा काम गर्न छनौटमा परेका बेरोजगार व्यक्तिहरुको क्षमता अभिवृद्धि कार्यक्रम गरिएको ।	२०८०।०९।२०	०	१००	६९	
२	प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै योजनाहरुको सर्वे गरिएको ।	२०८०।०८।३०	०	१००	६९	
३	प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनाहरुको १६ ओटा उ.स. संग सम्झौता गरि रोजगारको काम सुरु गरिएको ।	२०८०।०९।२९	०	१००	६९	
४	प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनाहरुलाई रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) मा प्रविष्ट गरिएको ।	२०८०।०९।२९	०	१००	६९	

५	प्रधानमन्त्री रोजगार कार्यक्रमको विभिन्न योजनाहरुमा काम गर्ने व्यक्तिहरुलाई रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) मार्फत काममा खटाइएको ।	२०८०।०९।२९	०	१००	६९
६	वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी वैदेशिक रोजगार बोर्डमा पठाएको ।	२०८०।०९।१७	०	१००	१०६
७	वैदेशिक रोजगार सन्तती छात्रवृत्ति कार्यक्रमका लागि विद्यार्थीहरुको तथ्याङ्क संकलन गरी बोर्डमा पठाएको ।	२०८०।०९।२९	०	१००	२०
८	वैदेशिक रोजगारमा जान चाहाने व्यक्तिहरुको पुनः श्रम स्वीकृत गरिएको ।	२०८०।०९।३०	०	०	१८

❖ बहुक्षेत्रिय पोषण कार्यक्रम

- पहिलेकै समुहमा पोषण सम्बन्धी छलफल
- चतुर्भुज महिला सहकारी संस्थामा सहभागी विपन्न सदस्य सुनौलो हजार दिनका आमाहरुसँग पोषण सम्बन्धी परामर्श
- सुनौलो हजार दिनका आमाहरुको पहिचान
- बहुक्षेत्रिय पोषण कार्यक्रम लक्षित वर्गको रुपमा सहयोग गरेको ५ जना सुनौला हजार दिनका आमा र पोषण कार्यक्रमले लक्षित नगरेको ५ जना सुनौला आमाहरुको फर्म दर्ता गरीएको

❖ पञ्जीकरण शाखा

जिल्ला : रोल्पा गा.पा/न.पा. : सुनिल स्मृति आर्थिक वर्ष : २०८०/८१

लक्षित समूह	गत आ.व.बाट नविकरण भएको संख्या (१)	पहिलो त्रैमासिक			दोस्रो त्रैमासिक			तेस्रो त्रैमासिक			चौथो त्रैमासिक			बार्षिक कायम संख्या			जम्मा संख्या
		नयाँ थप संख्या (२)	लगतक टा (३)	जम्मा कायम संख्या (क=१+२-३)	नयाँ थप संख्या (४)	लगतक टा (५)	जम्मा कायम संख्या (ख=क+४-५)	नयाँ थप संख्या (६)	लगतक टा (७)	जम्मा कायम संख्या (ग=ख+६-७)	नयाँ थप संख्या (८)	लगतक टा (९)	जम्मा कायम संख्या (घ=ग+८-९)	पुरुष	महिला	अन्य	
अन्य जेष्ठ नागरिक भत्ता	१५१४	३४	१८	१५३०	३२	१२	१५५०	५	०	१५५५	०	०	६७५	८८०	०	१५५५	
जेष्ठ नागरिक भत्ता (दलित)	१७५	९	२	१८२	१२	०	१९४	४	०	१९८	०	०	११७	८१	०	१९८	
जेष्ठ नागरिक एकल	२४३	१	१	२४३	३	२	२४४	१	०	२४५	०	०	२४५	२४५	०	२४५	



व्यक्तिगत घटना दर्ताको संक्षिप्त प्रतिवेदन

जिल्ला : रोल्पा गा.पा/न.पा. : सुनिल स्मृति दर्ता मिति देखि : २०८०-०७-०१ दर्ता मिति सम्म : २०८०-०९-२९

वडा नं.	जन्म			मृत्यु			सम्बन्ध बिच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		बेवारिसे	जम्मा
	पुरुष	महिला	तेश्रो लिङ्ग	जम्मा	पुरुष	महिला			तेश्रो लिङ्ग	जम्मा	दर्ता संख्या	सदस्यको संख्या		
१	१८	१७		३५	९	५	३	३३			७	२७		९२
२	१६	१३		२९	५	६	३	२४			२	६		६९
३	१८	१४		३२	८	४		११			१	५		५६
४	१२	१३		२५	१	३	२	७			१	५		३९
५	२९	१४		४३	६	३	१	१५			१	६		६९
६	१५	१५		३०	४	१		१४			१	५		५०
७	३६	४३		७९	५	४	१	३४			१	४		१२४
८	७९	७८		१५७	१४	६	२०	५९			१	४		२३७
जम्मा	२२३	२०७	०	४३०	५२	३२	८४	१९७	०	०	१५	६२	०	७३६

❖ कृषि शाखा

कृषिविकास शाखाको आ.व २०८०/०८१ को पहिलो त्रैमासीक प्रगति प्रतिवेदन (रु ०००)					
क्र.सं.	योजना/कार्यक्रमको नाम	विनियोजित बजेट	कार्य सम्पन्न भएको मिति	लाभग्राही संख्या	कैफियत
१	एक घर एक करेसावारी प्रवर्द्धन कार्यक्रम	१००	पुस	८२	
२	७५% अनुदानमा गहुको बीउ वितरण कार्यक्रम	३००	कार्तिक	१२७	

❖ महिला बालबालिका शाखा

क्र.सं.	कार्यक्रम/क्रियाकलाप	इकाई	चौमासिक लक्ष्य		हाल सम्मको प्रगति		प्रतिशत		कैफियत
			परिमाण	बजेट	परिमाण	बजेट	भौतिक	वित्तीय	
१	२	३	४	६	७	९	१०	११	१२
३	महिला विकास समिति, सञ्जाल, सहकारी अर्धवार्षिक अन्तर्क्रिया	पटक	१	३०	१	२८.२०	१००	१००	
४	बाल संरक्षण कोष वृद्धि	पटक	१	२००	१	२००	१००	१००	
५	लैङ्गिक हिंसा निवारण कोष वृद्धि	पटक	१	२००	१	२००	१००	१००	
६	लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान	पटक	१	५०	१	५०	१००	१००	
९	किशोरीहरूका लागि तथ्यमा आधारित पैरवी सम्बन्धी तालिम तथा परिचालन	जना	२४	१००	२४	६७.९०	६८	१००	एक इभेन्ट फाइनल हुन बाँकी
जम्मा				५८०		५४६.१०			

११. सूचना अधिकारी र प्रमुखको नाम र पद

सि.न	पद	नामथर	सम्पर्क नं.	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृत	गोविन्द भट्टराई	९८५७८२४७७५	
२	सूचना अधिकारी	सुमन रिजाल	९८४०२५९८०८	



१२. ऐन,नियम, विनियम र निर्देशिकाको सूची

क्र.सं.	ऐननियम कार्यविधि मापदण्ड	स्वीकृत मिति	पारित	राजपत्रमा प्रकाशित
१	सुवर्णावतीगाउँपालिकाका पदाधिकारीहरुको आचार संहिता, २०७४	२०७४।०४।२९		
२	सुवर्णावती गाउँपालिका गाउँ कार्यपालिका कार्यसम्पादननियमावली, २०७४	२०७४।०४।२९		
३	सुवर्णावती गाउँपालिकाको निर्णय, आदेश र अधिकारपत्र प्रमाणिकरण (कार्यविधि) नियमावली, २०७४	२०७४।०४।२९		
४	सुवर्णावती गाउँपालिका (कार्यविभाजन) नियमावली, २०७४	२०७४।०४।२९		
५	सुवर्णावती गाउँ कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि, २०७४	२०७४।०४।२९		
६	गाउँसभा सञ्चालन कार्यविधि, २०७४	२०७४।०५।१९		
७	घ बर्गको निर्माण व्यवसायी इजाजतपत्र प्रदान गर्ने सम्बन्धीकार्यविधि, २०७५	२०७५।०९।१३	कार्यपालिका	
८	कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७५	२०७५।०२।२७	गाउँसभा	
९	आर्थिक कार्यविधि ऐन, २०७५	२०७५।०२।२७	गाउँसभा	
१०	सहकारी ऐन, २०७५	२०७५।०२।२७	गाउँसभा	
११	न्यायिक समिति (कार्यविधि) सम्बन्धी ऐन, २०७५	२०७५।०२।२७	गाउँसभा	
१२	बजार अनुगमन निर्देशिका, २०७५	२०७५।०२।२७	गाउँसभा	
१३	एफ.एम.रेडियो (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७५	२०७५।०२।२७	गाउँसभा	
१४	मर्मत सम्भार कोष सञ्चालन निर्देशिका, २०७५	२०७५।०२।२७	गाउँसभा	
१५	उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धीकार्यविधि, २०७५	२०७५।०२।२७	गाउँसभा	
१६	व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७५	२०७५।०२।२७	गाउँसभा	
१७	कर्मचारी प्रोत्साहन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५	२०७५।०२।२७	गाउँसभा	
१८	फोहोर व्यवस्थापन तथा वातावरण, स्वास्थ्य सरसफाई कार्यविधि, २०७५	२०७५।०२।२७	गाउँसभा	
१९	बिपद व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७५	२०७५।०२।२७	गाउँसभा	

क्र.सं.	ऐननियम कार्यविधि मापदण्ड	स्वीकृत मिति	पारित	राजपत्रमा प्रकाशित
२०	शिक्षा नियमावली, २०७५	२०७५।०२।२७	गाउँसभा	
२१	आर्थिक विधेयक, २०७५	२०७५।०३।२४	गाउँसभा	
२२	बिनियोजन विधेयक, २०७५	२०७५।०३।२४	गाउँसभा	
२३	नीति तथा कार्यक्रम, २०७५	२०७५।०३।२४	गाउँसभा	
२४	जेष्ठ नागरिक परिचयपत्र बितरण कार्यविधि, २०७५	२०७५।०९।१८	कार्यपालिका	
२५	अपांगता भएको ब्यक्तिहरुको परिचयपत्र बितरण कार्यविधि, २०७५	२०७५।०९।१८	कार्यपालिका	
२६	विद्यालय अनुदान सम्बन्धी कार्यविधि, २०७६	२०७६।०२।१२	कार्यपालिका	
२७	खेलकूद सञ्चालन सम्बन्धी कार्यविधि, २०७६	२०७६।०२।१२	कार्यपालिका	
२८	कृषि हाटबजार व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७६	२०७६।०२।१२	कार्यपालिका	
२९	बिनियोजन विधेयक, २०७६	२०७६।०३।२३	गाउँसभा	
३०	आर्थिक विधेयक, २०७६	२०७६।०३।२३	गाउँसभा	
३१	बजेट, योजना, नीति तथा कार्यक्रम	२०७६।०३।२३	गाउँसभा	
३२	प्राईभेट फर्म दर्ता सम्बन्धी कार्यविधि, २०७७	२०७७।०४।३१	कार्यपालिका	
३३	जेष्ठ नागरिक क्लब दर्ता सम्बन्धी कार्यविधि, २०७७	२०७७।०६।१४	कार्यपालिका	
३४	लैंगिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि, २०७७	२०७७।०६।१४	कार्यपालिका	
३५	व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७७	२०७७।०६।१४	कार्यपालिका	
३६	घर बहाल कर सम्बन्धी कार्यविधि, २०७७	२०७७।०६।१४	कार्यपालिका	
३७	सुनिलस्मृति गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापनगर्ने सम्बन्धी कार्यविधि, २०७७	२०७७।०८।१२	कार्यपालिका	
३८	गाउँपालिकाबाट सञ्चालन गरिने सबै प्रकारका तालिम, गोष्ठी, सेमिनार, कार्यशाला, बैठक सञ्चालन तथा संचार र ईन्धन खर्चको मापदण्ड	२०७७।०८।१२	कार्यपालिका	
३९	बस्ती बस्तीमा अध्यक्ष कार्यक्रम सञ्चालन कार्यविधि, २०७७	२०७७।०८।१२	कार्यपालिका	
४०	विद्यार्थीसंग अध्यक्ष कार्यक्रम सञ्चालन कार्यविधि, २०७७	२०७७।०८।१२	कार्यपालिका	
४१	बाल संरक्षण कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७	२०७७।१०।२१	कार्यपालिका	
४२	महिला बिकास समिति गठन तथा परिचालन सम्बन्धी कार्यविधि, २०७७	२०७७।१०।२१	कार्यपालिका	

क्र.सं.	ऐननियम कार्यविधी मापदण्ड	स्वीकृत मिति	पारित	राजपत्रमा प्रकाशित
	कार्यविधी, २०७७			
४४	स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधी, २०७७	२०७७।१२।२९	कार्यपालिका	
४५	बिपन्न उपचार सहायता कोष सञ्चालन कार्यविधी, २०७७	२०७७।१२।२९	कार्यपालिका	
४६	मेशिनरी औजार सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७	२०७७।१२।२९	कार्यपालिका	
४७	अटो तथाई रिक्साव्यवस्थापन निर्देशिका, २०७७	२०७७।१२।२९	कार्यपालिका	
४८	बिद्युत महशुल राहत सम्बन्धी कार्यविधी, २०७७	२०७७।१२।२९	कार्यपालिका	
४९	फुसको छानो बिस्थापन सम्बन्धी कार्यविधी, २०७७	२०७७।१२।२९	कार्यपालिका	
५०	उत्कृष्ट कृषकहरुलाई पुरस्कार कार्यक्रम कार्यान्वयनकार्यविधी, २०७७	२०७८।०२।१८	कार्यपालिका	
५१	उपाध्यक्ष छात्रवृत्ति कार्यक्रम सम्बन्धी कार्यविधी, २०७८	२०७८।०२।१९	कार्यपालिका	
५२	विद्यालय स्तरीय अन्तिम परिक्षा (कक्षा १-९) को विद्यार्थिमूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधी, २०७८	२०७८।०२।१८	कार्यपालिका	
५३	स्थानीय तहमा करारमा जनशक्ती व्यवस्थापन गर्ने सम्बन्धीकाईविधी, २०७७	२०७७।०८।१२	कार्यपालिका	
५४	वाल समूह गठन व्यवस्थापन र सहजीकरण निर्देशिका, २०७७	२०७७।०३।२३	कार्यपालिका	
५५	वाल अधिकार समिति गठन कार्यविधी, २०७७	२०७७।०३।२३	कार्यपालिका	
५६	स्थानीय वालअधिकार सम्बन्धी कार्यविधी, २०७७		कार्यपालिका	
५७	नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधी, २०७८	२०७८।०९।०९	कार्यपालिका	
५८	कर्मचारी आचारसंहिता, २०७८	२०७८।१०।१६	कार्यपालिका	
५९	सुरक्षित आप्रवासन सम्बन्धी कार्यविधी, २०७८	२०७८।१०।१६	कार्यपालिका	
६०	जलस्रोत तथा मूहान दर्ता सम्बन्धी कार्यविधी, २०७८	२०७८।१०।१६	कार्यपालिका	
६१	अटो तथाई रिक्साव्यवस्थापन कार्यविधी, २०७८	२०७८।१०।१६	कार्यपालिका	
६२	सुनिलस्मृति गा पा भवन निर्माण तथा सडक मापदण्ड, २०७७	२०७७।१२।३०	गाउँसभा	
६३	भवन अभिलेखिकरण कार्यविधी, २०७६	२०७६।११।२८	गाउँसभा	
६४	विषयगत समिति सञ्चालन कार्यविधी, २०७९	२०७९।०९।०७	कार्यपालिका	

क्र.सं.	ऐननियम कार्यविधि मापदण्ड	स्वीकृत मिति	पारित	राजपत्रमा प्रकाशित
६६	लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण निति, २०७८	२०७८।०८।०९	कार्यपालिका	
६७	घरनक्सा अभिलेखिकरण कार्यविधि, २०७६	२०७६।१२।०९	कार्यपालिका	
६८	असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्धगराइने राहत सम्बन्धी मापदण्ड, २०७७	२०७७।०९।२८	कार्यपालिका	
६९	ब्याक होलोडर सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७६	२०७६।११।२१	कार्यपालिका	
७०	ब्याक होलोडर सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७	२०७७।०२।२५	कार्यपालिका	
७१	अनुदान शिक्षक कार्यविधि, २०७८	२०७८।०९।०५	कार्यपालिका	
७२	लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तथा मूलप्रवाहिकरणरणनिति, २०७८	२०७९।०९।०७	कार्यपालिका	
७३	कार्यक्षेत्रमा हुने यौनजन्य दूष्यवहार निवारण आचारसंहिता, २०७९	२०७९।०२।२०	कार्यपालिका	
७४	वस्ती वस्तीमा अध्यक्ष कार्यक्रम सञ्चालन कार्यविधि, २०७९	२०७९।०४।१५	कार्यपालिका	
७५	बालबिकास शिक्षक तथा विद्यालय सहयोगी व्यवस्थापन कार्यविधि, २०७९	२०७९।०४।१५	कार्यपालिका	
७६	सवारी साधन प्रयोग तथा सञ्चालन सम्बन्धी मापदण्ड, २०७९	२०७९।०४।१५	कार्यपालिका	
७७	सुनिल स्मृतिद्वारा सञ्चालन हुने सबै प्रकारका तालिम गोष्ठिसेमिनार कार्यशाला बैठक सञ्चालन तथा सञ्चार र इन्धन खर्चको मापदण्ड, २०७७ कोपहिलो संशोधन	२०७९।०४।१५	कार्यपालिका	
७८	सुझाव शंकलन तथा गुनासो सुनुवाई कार्यविधि, २०७९	२०७९।०६।१४	कार्यपालिका	
७९	सुनिलस्मृति गाउँपालिकामा करार जनशक्ती व्यवस्थापन गर्ने सम्बन्धीकार्यविधि, २०७९	२०७९।०६।१४	कार्यपालिका	
८०	फुसको छानो बिस्थापन गर्ने कार्यक्रम कार्यान्वयन सम्बन्धीकार्यविधि, २०७९	२०७९।०३।०६	कार्यपालिका	
८१	सार्वजनिक सुनुवाई सम्बन्धी कार्यविधि, २०७९	२०७९।१०।१८	कार्यपालिका	

८२	सुनिलस्मृति गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी कार्यविधि, २०८०	२०८०/०१/२५	कार्यपालिका
८३	लैङ्गिक हिंसा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि, २०८०	२०८०/०१/२५	कार्यपालिका
८४	अल्पकालिन सेवा केन्द्र तथा सुरक्षित आवासगृह सञ्चालन निर्देशिका, २०८०	२०८०/०२/५	कार्यपालिका
८५	सुनिलस्मृति गाउँपालिकाको रोजगार रणनीति, २०८०	२०८०/०१/२५	कार्यपालिका
८६	निजी स्वास्थ्य सेवा प्रदायक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८०	२०८०/०६/२२	कार्यपालिका
८७	युवा परिषद् सम्बन्धी कार्यविधि, २०८०	२०८०/०६/२२	कार्यपालिका
८८	किशोर किशोरी सञ्जाल सञ्चालन सम्बन्धी कार्यविधि, २०८०	२०८०/०६/२२	कार्यपालिका
८९	स्वास्थ्य सेवा ऐन, २०८०	२०८०/०९/२९	गाउँसभा
९०	वालविवाह अन्यका लागि रणनीतिक योजना २०८०	२०८०/०९/११	कार्यपालिका

१३. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण

आ.व. : २०८०/८१ अवधी : २०८०/०७/०१-२०८०/०९/२९ रु. हजारमा									
SN	खर्च केन्द्र		बजेट			खर्च			खर्च (%)
	संकेत	नाम	चालु	पूँजीगत	जम्मा	चालु	पूँजीगत	जम्मा	
१	८०५५४५०९३००	सुनिलस्मृति गाउँपालिका, रोल्पा	३५,११,७६	१६,३८,४०	५१,५०,१६	६,३२,४२	२,१८,४२	८,५०,८५	१६.५२

१४. तोकिए बमोजिमका अन्य विवरण

१५. अघिल्लो आ.वमा सञ्चालित कार्यक्रमहरु

यस सम्बन्धी विवरण गाउँपालिकाको वेवसाइटको विद्युतीय सेवा मेनूको स्वत प्रकाशनमा गइ विस्तृतमा पढ्न सकिन्छ।

१६. सार्वजनिक निकायको वेवसाइट

यस सुनिलस्मृति गाउँपालिकाको वेवसाइट <https://sunilsmritimun.gov.np/> रहेको छ।

१७. सूचना परियोजनामा प्राप्त भएको सहायता, ऋण अनुदान एवम् सम्झौता सम्बन्धी विवरण

यस सुनिलस्मृति गाउँपालिकाले हालसम्म सूचना परियोजनामा कुनै सहायता ऋण वा अनुदान प्राप्त गरेको छैन।

१८. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन

यस सम्बन्धी विवरण गाउँपालिकाको वेवसाइटको विद्युतीय सेवा मेनूको स्वत प्रकाशनमा गइ विस्तृतमा पढ्न सकिन्छ।

१९. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली

२०. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विवरण

चा.लु आ.व २०८०/८१ पौष मसान्त सम्म १ वटा सूचना माग सम्बन्धी निवेदन प्राप्त भएको।

२१. सार्वजनिक निकायहरु अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण

